



# स्थानीय राजपत्र

गोकर्णेश्वर नगरपालिका, काठमाडौँद्वारा प्रकाशित

खण्ड: ८) काठमाडौँ, माघ ५ गते, २०८१ साल संख्या: ११

## भाग १

गोकर्णेश्वर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय,  
वागमती प्रदेश, नेपाल ।

नेपालको संविधान बमोजिम गोकर्णेश्वर नगरपालिकाको नगर  
सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको  
जानकारीको लागि प्रकाशन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको न्यायिक समिति  
(कार्यविधि सम्बन्धी) ऐन, २०८१

सम्वत् २०८१ सालको ऐन नं. ५

मूल्य रु : ५०/-

## गोकर्णेश्वर नगरपालिकाको न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०८१

### **प्रस्तावना:**

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिले प्रचलित कानून बमोजिम उजुरीको कारबाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि तय गरी स्पष्टता, एकरूपता एवं पारदर्शिता कायम गरी कानूनको शासन तथा न्याय प्रतिको जनविश्वास कायम राखी रहनको लागि प्रचलनमा रहेको संघीय कानून स्थानीय सरकार संचालन ऐन, २०७४ मा भए देखि बाहेक थप कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय र प्रदेश कानुन विपरित नहुने गरी नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम गोकर्णेश्वर नगरपालिकाको १४ औं नगरसभाले यो ऐन बनाई जारी गरेको छ ।

### **परिच्छेद -१**

#### **प्रारम्भिक**

##### **१. संक्षिप्त नाम र प्रारम्भः**

(१) यस ऐनको नाम “गोकर्णेश्वर नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०८१” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

##### **२. परिभाषा:**

विषयवा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा :

(क) “उजुरी”भन्नाले समिति समक्ष परेको उजुरीबाट शुरु भएको प्रचलित कानून

- बमोजिम समितिले कारबाही र किनारा  
गर्ने उजुरी सम्झनुपर्छ ।
- (ख) “खान्ने” भन्नाले तोकिएको सम्पत्तिको मूल्यांकन गरिदा भ्याउने हदलाई सम्झनु पर्दछ
- (ग) “चलन चलाई दिने” भन्नाले निर्णय पश्चात हक अधिकार प्राप्त भएको व्यक्तिलाई कुनै वस्तु वा सम्पति भोग गर्न दिने कार्यलाई सम्झनुपर्दछ ।
- (घ) “जमानत” भन्नाले कुनै व्यक्तिवा सम्पत्तिलाई न्यायिक समितिले चाहेको विषयमा उपस्थित वा हाजिर गराउन लिएको जिम्मा वा उत्तरदायित्वलाई सम्झनुपर्दछ ।
- (ड) “स्यादतामेली” भन्नाले न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवादहरूमा सम्बन्धित पक्षलाई वुभाईने स्याद, सुचना, आदेश, पूर्जी वा जानकारी पत्र रितपूर्वक तामेली गर्ने कार्यलाई सम्झनुपर्छ ।
- (च) “तायदाती” भन्नाले सम्पत्तिको विवरण वा गन्ती गरेको संख्या जनिने व्यहोरा वा सम्पत्तिको फाँटवारी वालगतलाई सम्झनुपर्दछ ।
- (छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम सम्झनुपर्छ ।
- (ज) “दरपीठ” भन्नाले न्यायिक समिति समक्ष पेश हुन आएका कुनै कागज पत्रको सम्बन्धमा रित नपुगे वा कानूनले दर्ता नहुने वा हदम्याद नाघेको वा स्थानिय सरकार सञ्चालन ऐन

२०७४ को दफा ४७(१) (२) ले तोके बाहेकको अन्य उजुरी दर्ता गर्न ल्याएमा त्यसको पछाडि पट्टि सोको कारण र अवस्था जनाई अधिकार प्राप्त अधिकारीले लेखिदिने निर्देशन वा व्यहोरालाई सम्झनुपर्दछ ।

- (भ) “नामेसी” भन्नाले कुनै व्यक्तिको नाम, थर र वतन समेतको विस्तृत विवरण खुलाइएको व्यहोरालाई सम्झनुपर्दछ ।
- (न) “नालिश” भन्नाले कुनै विवादको विषयमादफा द बमोजिम दिएको उजुरी, निवेदन वा फिराद सम्झनुपर्दछ ।
- (ट) “निर्णय किताब” भन्नाले समितिले उजुरीमा गरेको निर्णयको अभिलेख राख्नको लागि खडा गरेको उजुरीमा निर्णय गरेको व्यहोरा र त्यसको आधार तथा कारणको संक्षिप्तउल्लेख भएको किताब सम्झनुपर्दछ ।
- (ठ) “पञ्चकृति मोल” भन्नाले मुल्यांकन गर्न कानुन बमोजिम अधिकार पाएको व्यक्ति संस्था वा पञ्चभलादीले सम्पत्तिको स्थलगत तथा स्थानीय अवलोकन मूल्यांकन गरी विक्री वितरण हुनसक्ने उचित ठहराएर निश्चित गरेको मुल्यलाई सम्झनुपर्दछ ।
- (ड) “पेशी” भन्नाले न्यायिक समिति समक्ष निर्णयार्थ पेश हुने विवादहरूमा पक्षहरूलाई उपस्थित गराइ सुनुवाइ गर्ने कामलाई सम्झनुपर्दछ ।

- (६) “प्रतिबादी” भन्नाले फिरादीले जसका उपर उजुरी दर्ता गर्दछ सो व्यक्तिवा संस्था सम्झनुपर्छ ।
- (७) “बकपत्र” भन्नाले विवाद सम्बन्धमा जानकार भई साक्षीको रूपमा व्यक्त गरेका कुरा लेखिने वा लेखिएको कागजलाई सम्झनुपर्छ ।
- (८) “बन्द ईजलास” भन्नाले न्यायिक समिति अन्तर्गत निरूपण हुने विवादहरु मध्ये गोप्य प्रकुतिको विवाद भएको र सम्बद्ध पक्षहरु विच गोपनियता कायम गर्न आवश्यक देखिएमा सम्बद्ध पक्षहरु मात्र सहभागी हुनेगरी प्रवन्ध गरीएको सुनुवाई कक्षलाई सम्झनुपर्छ ।
- (९) “वादी” भन्नाले कसै उपर समिति समक्ष उजुरी दर्ता गर्न पाउने आधिकारीक व्यक्ति वा संस्था सम्झनुपर्छ ।
- (१०) “मूल्तवी” भन्नाले न्यायिक समिति अन्तर्गत विचाराधीन मुद्दा अन्य अड्डाअदालतमा समेत विचाराधिन भईरहेको अवस्थामा न्यायिक समितिले निर्णय गर्दा अन्य विचाराधिन मुद्दामा प्रभावितहुने देखिएमाप्रभावपार्ने मुद्दाको फैसला नभए सम्म प्रभावित हुने मुद्दा स्थगित गर्ने कार्यलाई सम्झनुपर्छ ।
- (११) “लगापात” भन्नाले घर जग्गा र त्यससँग अन्तर निहित टहरा, बोट विरुवा, खुल्ला जमिन र त्यसमा रहेका सबैखाले संरचना वा चर्चेको जग्गा, छेउछाउ, सेरोफेरो र त्यसमा

- निर्मित वा जडान गरीएको सम्पूर्ण अवयवलाई सम्झनुपर्दछ ।
- (न) “सदर स्याहा” भन्नाले धरौटीमा रहेको रकमको लगत कट्टा गरी आम्दानीमा बाढ्ने कार्यलाई सम्झनुपर्छ ।
- (प) “सभा”भन्नाले नगरसभा सम्झनुपर्छ ।
- (फ) “समिति”भन्नाले न्यायिक समिति सम्झनुपर्छ र सो शब्दले स्थानीय ऐनको दफा ४८ को उपदफा (६) बमोजिमको समितिलाई समेत जनाउनेछ ।
- (ब) “सालवसाली”भन्नाले हरेक वर्षको लागि छुट्टे हुने गरी प्रति वर्षको निर्मित स्थायी रूपमा तय गरिएको शर्त सम्झनुपर्छ ।
- (भ) “स्थानीय ऐन”भन्नाले “स्थानीय सरकार सञ्चालन ऐन, २०७४” सम्झनुपर्छ ।
- (म) “संविधान”भन्नाले नेपालको संविधान सम्झनुपर्छ ।

## परिच्छेद -२

### समितिको अधिकार

#### ३. उजुरीमा निर्णय सम्बन्धी कामः

समितिमा दर्ता भएका उजुरी वा उजुरीको निर्णय गर्ने वा दर्ता भएको नालिश वा उजुरीको कुनै व्यहोराले कानुन बमोजिम लगत कट्टा गर्ने अधिकार समितिलाई मात्र हुनेछ ।

**४. निर्णय सम्बन्धी बाहेक अन्य कामः**

- (१) दफा ३ मा उल्लेख भएको वा प्रचलित कानूनले समिति वा समितिको सदस्यले नै गर्ने भन्ने व्यवस्था गरेको वा कार्यको प्रकृतिले समिति वा समितिको सदस्यले नै गर्नुपर्ने स्पष्ट भैरहेको देखि बाहेकको अन्य कार्यहरू यस ऐनमा तोकिएको कर्मचारी र त्यसरी नतोकिएकोमा समितिले निर्णय गरी तोकेको वा अधिकार प्रदान गरेको कर्मचारीले गर्नुपर्नेछ ।
- (२) तोकिएको शाखा प्रमुख वा तोकिएका अन्य कर्मचारीले यस ऐन र प्रचलित कानून बमोजिम तोकिएको काम गर्दा समितिको संयोजक वा समितिले तोकेको सदस्यको प्रत्यक्ष निर्देशन, देखदेख र नियन्त्रणमा रही गर्नुपर्नेछ ।

**५. यस ऐन बमोजिम कार्यविधि अवलम्बन गर्नुपर्ने:**  
समितिले उजुरी वा उजुरीको कारवाही र किनारा गर्दा प्रचलित कानूनका साथै सम्बन्धित संघीय कानूनमा स्पष्ट उल्लेख भए देखि बाहेक यस ऐन बमोजिमको कार्यविधि अवलम्बन गर्नुपर्नेछ ।

**६. समितिले हेर्ने:**

समितिलाई देहाय बमोजिमको उजुरीहरूमा कारवाही र किनारा गर्ने अधिकार रहनेछः

- (क) स्थानीय ऐनको दफा ४७अन्तर्गतको उजुरी,  
(ख) मेलमिलाप ऐन, २०६८ अनुसार मेलमिलापको लागि नगरपालिकामा प्रेषित उजुरी,  
(ग) संविधानको अनुसूची(८) अन्तर्गतको एकल अधिकार अन्तर्गत सभाले बनाएको कानून

बमोजिम निरूपण हुने गरी सिर्जित उजुरी,  
तथा

- (घ) प्रचलित कानूनले नगरपालिकाले हेनै  
भनि तोकेका अन्य उजुरीहरू ।

#### ७. समितिको क्षेत्राधिकारः

समितिले दफा ६ अन्तर्गतका मध्ये देहाय बमोजिमका  
उजुरीहरूमा मात्र क्षेत्राधिकार ग्रहण गर्ने तथा कारवाही  
किनारा गर्नेछः

- (क) व्यक्तिको हकमा उजुरीका सबै पक्ष  
नगरपालिकाको भौगोलिक क्षेत्राधिकार भित्र  
बसोबास गरीरहेको,
- (ख) प्रचलित कानून र संविधानको भाग ११  
अन्तर्गतको कुनै अदालत वा न्यायाधीकरण  
वा निकायको क्षेत्राधिकार भित्र नरहेको वा  
उजुरी नपरेको,
- (ग) नगरपालिकाको क्षेत्राधिकार भित्र परेका कुनै  
अदालत वा निकायबाट मेलमिलाप वा  
मिलापत्रको लागि प्रेषित गरीएको,
- (घ) अचल सम्पति समावेश रहेको विषयमा सो  
अचल सम्पति नगरपालिकाको भौगोलिक  
क्षेत्राधिकार भित्र रहि रहेको, तथा
- (ङ) कुनै घटनासँग सम्बन्धित विषय वस्तु रहेकोमा  
सो घटना नगरपालिकाको भौगोलिक क्षेत्र भित्र  
घटेको र प्रचलित कानूनले नगरपालिका  
न्यायिक समितीले हेनै भनि स्पष्ट व्यबस्था  
भएको ।

## परिच्छेद-३

### उजुरी तथा प्रतिवाद दर्ता

#### ८. विवाद दर्ता गर्ने:

- (१) कसै उपर विवाद दर्ता गर्दा वा उजुरी चलाउँदा प्रचलित कानून बमोजिम हकदैया पुगेको व्यक्तिले समितिको तोकिएको शाखा समक्ष उजुरी दर्ता गर्नसक्नेछ ।
- (२) उपदफा (१) बमोजिम उजुरी दिंदा क्षेत्राधिकार र हदम्याद सम्बन्धि कुराको आधार तथा पुर्याउनुपर्ने प्रक्रिया सबै पुरा गरी देहाय बमोजिमको व्यहोरा समेत खुलाई अनुसूची - १ बमोजिमको ढाँचामा दिनुपर्नेछ ।
- (क) बादीको नाम, थर, वतन र निजको बाबू र आमा, तथा थाहा भए सम्म बाजे र बज्यै को नाम
- (ख) प्रतिवादीको नाम, थर र थाहा भए सम्म निजको बाबू र आमाको नाम, थर र स्थान पत्ता लाग्ने गरी स्पष्ट खुलेको वतन सम्पर्क नं. समेत ।
- (ग) नगरपालिकाको नाम सहित समितिको नाम
- (घ) उजुरी गर्नुपरेको व्यहोरा र सम्पूर्ण विवरण
- (ड) नगरपालिकाले तोके अनुसारको दस्तुर बुझाएको रसिद वा निस्सा
- (च) समितिको क्षेत्राधिकार भित्रको उजुरी रहेको व्यहोरा र सम्बन्धित कानून
- (छ) बादीले दावी गरेको विषय र सो सँग सम्बन्धीत प्रमाणहरू

- (ज) हदम्याद लाग्ने भएमा हद म्याद रहेको तथा हकदैया पुगेको सम्बन्धी व्यहोरा
- (झ) कुनै सम्पति सँग सम्बन्धित विषय भएकोमा सो सम्पति चल भए रहेको स्थान, अवस्था तथा अचल भए चारकिल्ला सहितको सबै विवरण ।
- (४) प्रचलित कानूनमा कुनै विशेष प्रक्रिया वा ढाँचा वा अन्य केहि उल्लेख भएको रहेछ भने सो सन्दर्भमा आवश्यकविवरण समेत खुलेको हुनुपर्नेछ ।
- (५) कुनै किसिमको क्षतिपूर्ति भराउनुपर्ने अथवा बण्डा लगाउनुपर्ने अवस्थाको उजुरीको हकमा त्यस्तो क्षतिपूर्ति वा बण्डा वा चलनको लागि सम्बन्धित अचल सम्पतिको विवरण खुलेको हुनुपर्नेछ ।

### ९. बिवाद दर्ता गरी निस्सा दिने:

- (१) उजुरी प्रशासकले दफा ८ बमोजिम प्राप्त उजुरी दर्ता गरी बादीलाई तारेख तोकि अनुसूची (२) बमोजिमको ढाँचामा बिवाद दर्ताको निस्सा वा तारिख पर्चा दिनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तारेख दिनु पर्ने अवस्थामा तारेख तोक्दा अनुसूची (३) बमोजिमको ढाँचामा तारेख भर्पाई खडा गरी सम्बन्धित पक्षको दस्तखत गराई मिसिल सामेल राख्नुपर्छ ।
- (३) उपदफा (२) बमोजिम तारेख भर्पाईमा तोकिएको तारेख तथा उक्त मितिमा हुने कार्य

समेत उल्लेख गरी सम्बन्धित पक्षलाई अनुसूची(४) बमोजिमको ढाँचामा तारिख पर्चा दिनुपर्नेछ ।

### १०. उजुरी दरपीठ गर्ने:

- (१) उजुरी प्रशासकले दफा ८ बमोजिम पेश भएको उजुरीमा प्रक्रिया नपुगेको देखिए पुरा गर्नुपर्ने देहायको प्रक्रिया पुरा गरी अथवा खुलाउनु पर्ने देहायको व्यहोरा खुलाई ल्याउनु भन्ने व्यहोरा लेखि पाँच दिनको समय तोकि तथा विवाद दर्ता गर्न नमिल्ने भए सो को कारण सहितको व्यहोरा जनाई दरपीठ गरेमा फिरादीलाई सो को भोलिपल्ट उजुरी फिर्ता दिनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रक्रिया नपुगेको भनि दरपीठ गरी फिर्ता गरेको उजुरीमा दरपीठमा उल्लेख भए बमोजिमको प्रक्रिया पुरा गरी पाँच दिन भित्र ल्याएमा दर्ता गरिदिनुपर्छ ।
- (३) उपदफा (१) बमोजिमको दरपीठ आदेश उपर चित्त नबुभन्ने पक्षले सो आदेश भएको मितिले तिन दिन भित्र उक्त आदेशको विरुद्धमा न्यायिक समिति समक्ष निवेदन दिन सक्नेछ ।
- (४) उपदफा (३) बमोजिम दिएको निवेदन व्यहोरा मनासिब देखिए समितिले उपदफा (१) बमोजिमको दरपीठ बदर गरी विवाद दर्ता गर्न आदेश दिन सक्नेछ ।
- (५) उपदफा (४) बमोजिम आदेश भएमा उजुरी प्रशासकले त्यस्तो विवाद दर्ता गरी अरू प्रक्रिया पुरा गर्नुपर्नेछ ।

## ११. दर्ता गर्न नहुने:

उजुरी प्रशासकले दफा ८ बमोजिम पेश भएको उजुरीमा देहाय बमोजिमको व्यहोरा ठिक भएनभएको जाँच गरी दर्ता गर्न नमिल्ने देखिएमा दफा १० बमोजिमको प्रक्रिया पुरा गरी दरपीठ गर्नुपर्नेछः

- (क) प्रचलित कानूनमा हदम्याद तोकिएकोमा हदम्याद वा म्याद भित्र उजुरी परे नपरेको ।
- (ख) प्रचलित कानून बमोजिम समितिको क्षेत्राधिकार भित्रको उजुरी रहे नरहेको ।
- (ग) कानून बमोजिम लाग्ने दस्तुर दाखिल भए नभएको ।
- (घ) कुनै सम्पति वा अधिकार सँग सम्बन्धित विषयमा विवाद निरूपण गर्नुपर्ने विषय उजुरीमा समावेश रहेकोमा त्यस्तो सम्पति वा अधिकार विषयमा उजुरी गर्न बादीको हक स्थापित भएको प्रमाण आवश्यक पर्नेमा सो प्रमाण रहे नरहेको ।
- (ड) उक्त विषयमा उजुरी गर्ने हक दैया बादीलाई रहे नरहेको ।
- (च) लिखतमा पुरा गर्नुपर्ने अन्य रित पुर्वकको कागजात पेश नगरेको वा सहिछाप नभएको ।

## १२. दोहोरो दर्ता गर्न नहुने:

- (१) यस ऐनमा जुनसुकै कुरा लेखिएको भएता पनि प्रचलित कानून बमोजिम समिति वा अन्य कुनै अदालत वा निकायमा कुनै पक्षले उजुरी गरी समिति वा अन्य अदालत वा निकायबाट उजुरीमा उल्लेख भएको विषयमा प्रमाण बुझि वा नबुझि विवाद निरोपण भैसकेको वा

भई नसकेको विषय रहेको छ भने सो उजुरीमा रहेका पक्ष विपक्षको बीचमा सोहि विषयमा विवाद उठेमा समितिले उजुरी दर्ता गर्न र कारवाही गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमदर्ता गर्न नमिल्ने उजुरी भुलवशदर्ता भएकोमा सो व्यहोरा जानकारी भएपछि उजुरी जुनसुकै अवस्थामा रहेको भएपनि समितिले उजुरी तत्कालै तामेलीमा राख्नु पर्ने छ ।

### १३. उजुरी साथ लिखत प्रमाणको सक्कल पेश गर्नुपर्ने:

उजुरी साथ पेश गर्नु पर्ने प्रत्येक लिखत प्रमाणको सक्कल र कम्तिमा एक प्रति नक्कल उजुरी साथै पेश गर्नुपर्नेछ र उजुरी प्रशासकले त्यस्तो लिखतमा कुनै कैफियत जनाउनुपर्ने भए सो जनाइ सो प्रमाण सम्बन्धित मिसिलमा राख्नेछ ।

### १४. उजुरी तथा प्रतिवाद दर्ता दस्तुर:

(१) प्रचलित कानूनमा विवाद दर्ता दस्तुर तोकिएकोमा सोहि बमोजिम तथा दस्तुर नतोकिएकोमा पाँच सय रूपैयाँ बुझाउनु पर्नेछ  
 (२) प्रचलित कानूनमा प्रतिवाद दर्ता दस्तुर नलाग्ने भनेकोमा बाहेक दुई सय रूपैयाँ प्रतिवाद दर्ता दस्तुर लाग्नेछ ।

### १५. प्रतिवाद पेश गर्नुपर्ने:

(१) प्रतिवादीले दफा २० बमोजिम म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचनामा तोकिएको समयावधि भित्र उजुरी प्रशासक

समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद दर्ता गर्नुपर्नेछ ।

- (२) उपदफा (१) बमोजिम प्रतिवाद पेश गर्दा प्रतिवादीले भएको प्रमाण तथा कागजातका प्रतिलिपि साथै संलग्न गरी पेश गर्नुपर्नेछ ।
- (३) प्रतिवादीले लिखित व्यहोरा दिँदा अनुसूची (५)बमोजिमको ढाँचामा दिनुपर्नेछ ।

#### **१६. प्रतिवाद जाँच गर्ने:**

- (१) उजुरी प्रशासकले दफा १५ बमोजिम पेश भएको प्रतिवाद जाँच गरी कानून बमोजिमको रित पुरेको तथा म्याद भित्र पेश भएको देखिए दर्ता गरी समिति समक्ष पेश हुने गरी मिसिल सामेल गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रतिवाद दर्ता हुने भएमा उजुरी प्रशासकले प्रतिवादीलाई बादी मिलानको तारेख तोक्नुपर्नेछ ।

#### **१७. लिखतमा पुरा गर्नुपर्ने सामान्य रितः**

- (१) प्रचलित कानून तथा यस ऐनमा अन्यत्र लेखिए देखि बाहेक समिति समक्ष दर्ता गर्न ल्याएका उजुरी तथा प्रतिवादमा देहाय बमोजिमको रित समेत पुरा गर्नुपर्नेछः
- (क) एफोर साइजको नेपाली कागजमा बायाँतर्फ पाँच सेन्टिमिटर, पहिलो पृष्ठमा शीरतर्फ दश सेन्टिमिटर र त्यस पछिको पृष्ठमा पाँच सेन्टिमिटर छोडेको तथा प्रत्येक पृष्ठमा बत्तिस हरफमा नबढाई कागजको एकातर्फ मात्र लेखिएको मुद्रण वा टाईप गरीएको ।
- (ख) लिखत दर्ता गर्न ल्याउने प्रत्येक व्यक्तिले लिखतको प्रत्येक पृष्ठको शीर पुछारमा छोटकरी दस्तखत गरी

अन्तिम पृष्ठको अन्त्यमा लेखात्मक तथा ल्याज्चे सहि छाप गरेको ।

- (ग) कुनै कानून व्यवसायीले लिखत तयार गरेको भए निजले पहिलो पृष्ठको बायाँतर्फ निजको कानून व्यवसायी दर्ता प्रमाणपत्र नंबर, नाम र कानून व्यवसायीको किसिम खुलाई दस्तखत गरेको तथा लिखतको अन्तिम प्रकरणमा यस लिखतमा लेखिएको व्यहोरा ठिक साँचो छ, भुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भन्ने उल्लेख गरी सो मुनि लिखत दर्ता गर्न ल्याएको वर्ष, महिना र गते तथा वार खुलाई लिखतदर्ता गर्न ल्याउने व्यक्तिले दस्तखत गरेको, । तर व्यहोरा पुराइ पेशभएको लिखत लिनलाई यो उपदफाले बाधा पारेको मानिने छैन ।
- (२) लिखतमा विषयहरू क्रमबद्ध रूपमा प्रकरण प्रकरण छुट्याई संयमित र मर्यादित भाषामा लेखिएको हुनुपर्नेछ ।
- (३) लिखतमा पेट बोलिमा परेको स्थानको पहिचान हुने स्पष्ट विवरण र व्यक्तिको नाम, थर, ठेगाना तथा अन्य विवरण का साथै सम्पर्क नं. स्पष्ट खुलेको हुनुपर्नेछ ।
- (४) लिखत दर्ता गर्न ल्याउने वा समितिमा कुनै कागज गर्न आउनेले निजको नाम, थर र वतन खुलेको नागरिकता वा अन्य सरकारी निकायवाट जारी भएको कुनै प्रमाण पेश गर्नुपर्छ ।

### १८. नक्कल पेश गर्नुपर्ने:

उजुरी वा प्रतिवाद दर्ता गर्न ल्याउनेले विपक्षीको लागि  
उजुरी तथा प्रतिवादको नक्कल तथा संलग्न लिखत  
प्रमाणहरूको नक्कल साथै पेश गर्नुपर्छ

### १९. उजुरी वा प्रतिवाद संशोधनः

- (१) लिखत दर्ता गर्न ल्याउने पक्षले समितिमा दर्ता  
भइसकेको लिखतमा लेखाइ वा टाइप वा  
मुद्रणको सामान्य त्रुटी सच्याउन निवेदन दिन  
सक्नेछ ।
- (२) उपदफा (१) बमोजिमको निवेदनमा माग  
बमोजिम सच्याउँदा दावी तथा प्रतिवादमा  
गरीएको माग वा दावीमा मुलभुत पक्षमा फरक  
नपर्ने र निकै सामान्य प्रकारको संशोधन माग  
गरेको देखेमा उजुरी प्रशासकले सो बमोजिम  
सच्याउन दिन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम संशोधन भएमा सो को  
जानकारी उजुरीको अर्को पक्षलाई दिनुपर्नेछ ।

### परिच्छेद-४

## स्याद् तामेली तथा स्याद् तारेख थाम्ने

### २०. स्याद् सूचना तामेल गर्ने:

- (१) उजुरी प्रशासकले दफा ९ बमोजिम बिवाद दर्ता  
भएपछि बढिमा सात दिन भित्र प्रतिवादीका  
नाममा प्रचलित कानूनमा स्याद् तोकिएको भए  
सोहि बमोजिम र नतोकिएको भए पन्थ दिनको  
स्याद् दिई समिती बाटै वा सम्बन्धित वडा

कार्यालय मार्फत उक्त म्याद वा सूचना तामेल  
गर्न सक्नेछ ।

- (२) उपदफा (१) बमोजिम म्याद वा सूचना तामेल  
गर्दा दफा ९ बमोजिमको उजुरीको प्रतिलिपि  
समेत संलग्न गरी पठाउनुपर्नेछ ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको  
भएता पनि एक भन्दा बढि प्रतिवादी एकाघरका  
लाई एउटा मात्र उजुरीको नक्कल कुनै  
एक जना मुल प्रतिवादीलाई पठाई बाँकिको  
म्यादमा फलानोको म्याद साथ पठाइएको छ  
भन्ने व्यहोरा लेखि पठाउनु पर्नेछ ।
- (४) उपदफा (१) बमोजिम प्राप्त भएको म्याद  
तामेलदार वा वडा कार्यालयले बढिमा  
एक हप्ता भित्र तामेल गरी तामेलीको व्यहोरा  
खुलाई समितिमा पठाउनु पर्नेछ ।
- (५) उपदफा (१) बमोजिम म्याद तामेल हुन  
नसकेमा देहाय बमोजिमको विद्युतीय माध्यम  
वा पत्रिकामा सूचना प्रकाशन गरेर म्याद  
तामेल गर्नुपर्नेछः
- (क) म्याद तामेल गरिनुपर्ने व्यक्तिको कुनै प्याक्स  
वा ईमेल वा अन्य कुनै अभिलेख हुन सक्ने  
विद्युतीय माध्यमको ठेगाना भए सो माध्यमबाट  
।
- (ख) प्रतिवादीले म्याद तामेली भएको जानकारी  
पाउन सक्ने मनासिब आधार छ भन्ने देखिएमा  
समितिको निर्णयबाट कुनै स्थानीय दैनिक  
पत्रिकामा सूचना प्रकाशन गरेर वा स्थानीय  
एफ.एम. रेडियो वा स्थानीय टेलिभिजनबाट

सूचना प्रसारण गरेर वा अन्यकुनै सरकारी निकायबाट म्याद तामेल गराउँदा म्याद तामेल हुन सक्ने मनासिब कारण देखिएमा समितिको आदेशबाट त्यस्तो सरकारी निकायमार्फत ।

(६) यस ऐन बमोजिम म्याद जारी गर्नुपर्दा अनुसूची द्वमोजिमको ढाँचामा जारी गर्नुपर्नेछ,

(७) म्याद वा तारिख थाम्ने:- यस ऐन बमोजिम जारी भएको सुचना, म्याद भित्र वा तोकिएको तारिखमा प्रतिवादी आफै वा कानून बमोजिमको वारिस मार्फत न्यायिक समिति समक्ष उपस्थित हुनु पर्नेछ । तर काबु भन्दा बाहिरको पस्थिती परि म्याद वा तारिख गुज्रेमा म्याद र तारिख गरि बढीमा २ पटक १५ दिन सम्पर्को म्याद वा तारिख थाम्न सकिने छ ।

## २१. रोहवरमा राख्नुपर्ने:-

यस ऐन बमोजिम वडा कार्यालय मार्फत तामेल गरिएको म्यादमा सम्बन्धित वडाको अध्यक्ष वा सदस्य तथा कमितमा दुई जना स्थानीय भद्रभलादमि रोहवरमा राख्नुपर्नेछ ।

## २२. रीत बेरीत जाँच गर्ने:

(१) उजुरी प्रशासकले म्याद तामेलीको प्रतिवेदन प्राप्त भएपछि रीतपूर्वकको तामेल भएको छ वा छैन जाँच गरी आवश्यक भए सम्बन्धित वडा सचिवको प्रतिवेदन समेत लिई रीतपूर्वकको देखिए मिसिल सामेल राखि तथा बेरीतको देखिए बदर गरी पुनःम्याद तामेल गर्न लगाई तामेली प्रति मिसिल सामेल राख्नुपर्नेछ ।

- (२) उपदफा (१) बमोजिम जाँच गर्दा सम्बन्धित कर्मचारीले बदनियत राखि कार्य गरेको देखिए उजुरी प्रशासकले सो व्यहोरा खुलाई समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिमको प्रतिवेदनको व्यहोरा उपयुक्त देखिए समितिले सम्बन्धित कर्मचारी उपर कारवाहीको लागि कार्यपालिका समक्ष लेखि पठाउन सक्नेछ ।

### २३. तारेखमा राख्नुपर्ने:

- (१) उजुरी प्रशासकले दफा ९ बमोजिम विवाद दर्ता गरेपछि उजुरी कर्तालाई र दफा १६ बमोजिम प्रतिवाद दर्ता गरेपछि प्रतिबादीलाई एक मिलानको तारेख तोकि तारेखमा राख्नुपर्दछ ।
- (२) उजुरीका पक्षहरूलाई तारेख तोक्दा तारेख तोकिएको दिन गरिने कामको व्यहोरा तारेख भर्पाई तथा तारेख पर्चामा खुलाई उजुरीका सबै पक्षलाई एकै मिलानको मिति तथा समय उल्लेख गरी एकै मिलानको तारेख तोक्नुपर्दछ ।
- (३) उपदफा (२) बमोजिम तारेख तोकिएको समयमा कुनै पक्ष हाजिर नभए पनि तोकिएको कार्य सम्पन्न गरी अर्को तारेख तोक्नुपर्ने भएमा हाजिर भएको पक्षलाई तारेख तोकि समयमा हाजिर नभई पछि हाजिर हुने पक्षलाई अघि हाजिर भई तारेख लाने पक्षसँग एकै मिलान हुने गरी तारेख तोक्नुपर्दछ ।
- (४) यस दफा बमोजिम तोकिएको तारेखमा उपस्थित भएका पक्षहरूलाई साथै राखि समितिले उजुरीको कारवाहि गर्नुपर्दछ ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भएता पनि तोकिएको तारेखमा कुनै पक्ष उपस्थित नभए पनि समितिले विवादको विषयमा कारवाही गर्न बाधा पर्नेछैन ।

#### २४. समितिको निर्णय बमोजिम हुने:-

समितिले म्याद तामेली सम्बन्धमा प्रचलित कानून तथा यस ऐनमा लेखिए देखि बाहेकको विषयमा आवश्यक प्रक्रिया निर्धारण गर्न सक्नेछ ।

### परिच्छेद -५

#### सुनवाई तथा प्रमाण बुझने सम्बन्धमा

#### २५. प्रारम्भिक सुनवाई:

(१) मेलमिलापबाट विवाद निरूपण हुन नसकी समितिमा आएका विवाद, प्रतिवाद दर्ता वा बयान वा सो सरहको कुनै कार्य भएपछि सुनवाईको लागि पेश भएको विवादमा उपलब्ध प्रमाणका आधारमा तत्काल निर्णय गर्न सकिने भएमा समितिले विवाद पेश भएको पहिलो सुनवाईमा नै निर्णय गर्न सक्नेछ

(२) समिति समक्ष पेश भएको विवादमा उपदफा (१) बमोजिम तत्काल निर्णय गर्न सकिने नदेखिएमा समितिले देहाय बमोजिमको आदेश गर्न सक्नेछ;

(क) विवादमा मुख नमिलेको कुरामा यकीन गर्न साक्षी, प्रमाण बुझने वा अन्य कुनै कार्य गर्ने

(ख) विवादमा बुझनुपर्ने प्रमाण यकीन गरी पक्षबाट पेश गर्न लगाउने वा सम्बन्धित निकायबाट माग गर्ने आदेश गर्ने।

- (ग) मेलमिलापका सम्बन्धमा विवादका पक्षहरूसँग छलफल गर्ने ।
- (घ) विवादका पक्ष उपस्थित भएमा सुनुवाइको लागि तारेख तथा पेशिको समय तालिका निर्धारण गर्ने ।
- (ङ) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि समितिले स्थानीय ऐनको दफा ४७ को उपदफा (२) बमोजिमको उजुरीमा मेलमिलापको लागि पठाउने आदेश गर्नुपर्नेछ ।

#### २६. प्रमाण दाखिल गर्ने:-

बादी वा प्रतिबादीले कुनै नयाँ प्रमाण पेश गर्न अनुमति माग गरी निवेदन पेश गरेमा उजुरी प्रशासकले सोहि दिन प्रमाण लिई मिसिल सामेल राख्ने छ ।

#### २७. लिखतजाँच गर्ने:-

- (१) समितिले उजुरीमा पेश भएको कुनै लिखतको सत्यता परीक्षण गर्न रेखावा हस्ताक्षर विशेषज्ञलाई जाँच गराउन जरूरी देखेमा सो लिखतलाई असत्य भन्ने पक्षबाट परीक्षण दस्तुर दाखिल गर्न लगाई नेपाल सरकारबाट मान्यता प्राप्त रेखा वा हस्ताक्षर विशेषज्ञबाट लिखतजाँच गराउन सक्नेछ ।
- (२) उप दफा (१) बमोजिम जाँच गर्दा मनासिब माफिकको समय तोकि आदेश गर्नुपर्नेछ र समय भित्र जाँच सम्पन्न हुनको लागि यथासम्बव व्यवस्था गर्नुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिम जाँच गर्दा लिखत असत्य ठहरीएमा लिखत सत्य रहेको भन्ने पक्षबाट लागेको दस्तुर असुल गरी उपदफा (१)

बमोजिम दस्तुर दाखिल गर्ने पक्षलाई भराइदिन  
सक्नेछ ।

## २८. साक्षी बुझ्ने:

- (१) समितिबाट साक्षी बुझ्ने आदेश गर्दा साक्षी बुझ्ने दिन तोकि आदेश गर्नुपर्नेछ । साक्षी राख्दा फिराद, प्रतिउत्तर पत्र वा उजुरी निवेदनमा बढीमा ५जना राख्न सक्नेछन् ।
- (२) उपदफा (१) बमोजिम आदेश भएपछि उजुरी प्रशासकले उजुरीको पक्षलाई आदेशमा उल्लेख भएको मितिमा साक्षी बुझ्ने तारेख तोक्नुपर्नेछ ।
- (३) साक्षी बुझ्ने तारेख तोकिएको दिनमा आफ्नो साक्षी समिति समक्ष उपस्थित गराउनु सम्बन्धित पक्षको दायित्व हुनेछ ।

## २९. समितिको तर्फबाट बकपत्र गराउने:

- (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि नावालक वा अशक्तवा वृद्ध वृद्धापक्ष रहेको उजुरीमा साक्षी बकपत्रको लागि तोकिएको तारेखको दिन उपस्थित नभएको वा उपस्थित नगराइएको साक्षीलाई समितिले म्यादतोकि समितिको तर्फबाट भिकाई बकपत्र गराउन सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम साक्षी भिकाउँदा बकपत्रहुने तारेख तोकि म्याद जारी गर्नुपर्नेछ र उजुरीका पक्षहरूलाई समेत सोहि मिलानको तारेख तोक्नुपर्नेछ ।

## ३०. साक्षी बकपत्र गराउने:

- (१) उजुरी प्रशासकले साक्षी बकपत्रको लागि तोकिएको दिन पक्षहरूसँग निजहरूले उपस्थित

गराउन त्याएका साक्षिको नामावली लिई  
समिति समक्ष पेश गर्नुपर्नेछ ।

- (२) साक्षी बकपत्रको लागि तोकिएको तारेखाको  
दिन उजुरीका सबै पक्षले साक्षी उपस्थित  
गराउन त्याएको भए कार्यालय खुल्ना साथ  
तथा कुनै पक्षले साक्षी उपस्थित गराउन  
नत्याएको भए दिनको बाह्र बजेपछि समितिले  
उपलब्ध भए सम्मका साक्षीको बकपत्र  
गराउनुपर्नेछ ।

### ३१. बन्देज गर्न सक्ने:

- (१) साक्षीको बकपत्र गराउँदा उजुरीको विषय वस्तु  
भन्दा फरक प्रकारको तथा साक्षीवाउजुरीको  
पक्षलाई अपमानित गर्ने वा झिभयाउने  
वा अनुचित प्रकारको प्रश्न सोधिएमा समितिले  
त्यस्तो प्रश्न सोधनबाट पक्षलाई बन्देज गर्न  
सक्नेछ ।
- (२) नाबालक वा वृद्ध वा असक्त वा विरामीले  
साक्षी बक्नुपर्ने भई त्यस्तो उजुरीमा कुनै  
पक्षको उपस्थिति वा अन्य कुनै मनासिब  
कारणले साक्षीलाई बकपत्र गर्न अनुचित दबाव  
परेको वा पर्ने प्रबल सम्भावना रहेको छ भन्ने  
समितिलाई लागेमा समितिले त्यस्तो पक्षको  
प्रत्यक्ष उपस्थितिलाई बन्देज गरी निजले  
साक्षीले नदेख्ने गरी विवृतिय माध्यमको प्रयोग  
समेत गर्न सक्ने गरी मात्र उपस्थित हुनआदेश  
गर्न सक्नेछ ।

- (३) उपदफा (२) बमोजिम आदेश गरेमा साक्षीले नदेख्ने गरी पक्ष उपस्थित हुने व्यवस्था मिलाउने दायित्व समितिको हुनेछ ।
- (४) उपदफा (१) वा (२) बमोजिम गर्दा समितिले उजुरी सँग सम्बन्धित आवश्यक प्रश्न तयार गरी समितिको तर्फबाट बकपत्र गराउन सक्नेछ ।

### ३२. पेशी सूची प्रकाशन गर्नुपर्ने:

- (१) उजुरी प्रशासकले प्रत्येक हप्ता शुक्रवार अगामी हप्ताको लागि पेशी तोकिएको विवादहरूको साप्ताहिक पेशी सूची तथा तोकिएको दिन उक्त दिनको लागि पेशी तोकिएका विवादहरूको पेशी सूची प्रकाशन गर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको सूची संयोजकले र निजको अनुपस्थितिमा निजले जिम्मेवारी तोकेको समितिको सदस्यले प्रमाणित गर्नुपर्नेछ

### ३३. दैनिक पेशी सूची:

- (१) उजुरी प्रशासकले दफा ३२ बमोजिमको साप्ताहिक पेशी सूचीमा चढेका विवादहरूको तोकिएको दिनको पेशी सूची तयार गरी एक प्रति सूचना पाटीमा टाँस्न लगाउनुपर्नेछ तथा एक प्रति समितिका सदस्यहरूलाई उपलब्ध गराउनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको सूचीमा विवादहरू उल्लेख गर्दा विवाद दर्ताको आधारमा देहायको क्रममा तयार गरी प्रकाशन गराउनुपर्नेछः(क) नाबालक पक्ष भएको विवाद ।

- (ख) शारिरीक असक्तता वा अपाङ्गता भएको व्यक्ति पक्ष भएको विवाद ।  
(ग) सत्तरी वर्ष उमेर पुरा भएको वृद्ध वा वृद्धा पक्ष भएको विवाद तथा  
(घ) विवाद दर्ताको क्रमानुसार पहिले दर्ता भएको विवाद ।  
(३) उपदफा (२) बमोजिम पेशी सूची तयार गर्दा मुलती बाट जागेका तथा सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतबाट पुनःइन्साफको लागि प्राप्त भई दर्ता भएको विवादको हकमा शुरूमा समितिमा दर्ता भएको मितिलाई नै दर्ता मितिमा निक्रम निर्धारण गर्नुपर्नेछ ।  
(४) उपदफा (१) वा (२) मा रहेको क्रमानुसार नै समितिले विवादको सुनवाई र कारवाही तथा किनारा गर्नुपर्नेछ ।

### ३४. उजुरी प्रशासकको जिम्मेवारी हुने:-

पेशी सूचीमा चढेका विवादहरू कार्यालय खुलेको एक घट्टा भित्र समिति समक्ष सुनवाईको लागि पेश गर्ने तथा उक्त दिनको तोकिएको कार्य सकिए पछि समितिबाट फिर्ता बुझिलाई सुरक्षित राख्ने जिम्मेवारी उजुरी प्रशासकको हुनेछ ।

### ३५. प्रमाण सुनाउन सक्ने:-

समितिले दफा २५ बमोजिम तोकिएको तारेखको दिन उपस्थित सबै पक्षलाई अर्को पक्षले पेश गरेको प्रमाण एवम् कागजात देखाई पढि बाँची सुनाई सो बारेमा अर्को पक्षको कुनै कथन रहेको भए लिखित बयान गराई मिसिल सामेल गराउन सक्नेछ ।

### ३६. विवादको सुनवाई गर्ने:

- (१) समितिले दुवै पक्षको कुरा सुनी निजहरूको विवादको सुनवाई तथा निर्णय गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको सुनवाई तथा निर्णय गर्दा पक्षहरूको रोहवरमा गर्नुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिम विवादको सुनवाई गर्दा इजलास कायम गरी सुनवाई गर्न मनासिव देखिएमा सोही अनुसार गर्न सक्नेछ ।

तर दुवै पक्षको भनाइ तथा जिकिर सुन्नलाई उपदफा ३ अनुसारको इजलास कायम गर्न बाधाहुने छैन ।

### ३७. बन्द इजलासको गठन गर्नसक्ने

- (१) समितिले महिला तथा बालबालिका समावेश रहेको तथा आवश्यक देखेको अन्य विवादको सुनवाईको लागि बन्द इजलास कायम गरी सुनवाई गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिमको बन्द इजलासमा विवादका पक्ष तथा अन्य सरोकार वाला बाहेक अन्य व्यक्तिलाई इजलासमा प्रवेश गर्न नपाउने गरी बन्द इजलासको गठन गर्नुपर्नेछ ।
- (३) बन्द इजलासबाट हेरिने विवादको काम कारवाही, पिढीतको नाम थर ठेगाना लगायतका विषय गोप्य राख्नुपर्नेछ ।

### ३८. बन्द इजलास सम्बन्धी अन्य व्यवस्था:

- (१) बन्द इजलासबाट हेरिएका विवादहरूको कागजातको प्रतिलिपिबादी, प्रतिवादि र निजको हितमा असर परेको कृतै सरोकारवाला बाहेक अरू कसैलाई उपलब्ध गराउनुहुँदैन ।

- (२) उपदफा (१) बमोजिमको विवादको तथ्य खुलाई कुनै समाचार कुनै पत्रपत्रिकामा संप्रेषण हुनदिनु हुँदैन ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि समितिले पक्षको गोपनियता तथा हितमा प्रतिकुल प्रभाव नपर्ने गरी समाचार संप्रेषण गर्न भने कुनै बाधा पर्नेछैन ।

**३९. थप प्रमाण बुझ्ने:-**

विवादको सुनवाईको क्रममा विवादको कुनै पक्षको अनुरोधमा वा विवाद सुनवाईको क्रममा समिति आफैले थप प्रमाण बुझ्नुपर्ने देखेमा उजुरीका पक्षहरूलाई थप प्रमाण पेश गर्न पेश गर्ने तारेख तोकि आदेश गर्न सक्नेछ ।

**४०. स्वार्थ बाधिएको विवाद हेर्न नहुने:**

समितिको सदस्यले देहायका विवादको कारबाही र किनारामा संलग्न हुनुहुँदैन:

- (क) आफ्नो वा नजिकको नातेदारको हकहित वा सरोकार रहेको विवाद स्पष्टीकरण यस उपदफाको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले पर्दा कानून बमोजिम अपुताली प्राप्त गर्न सक्ने प्राथमिकता क्रममा रहेको व्यक्ति, मामा, माइजु, सानी आमा, ठूलीआमा, सानोबाबु, ठूलोबाबू, पति वा पत्नी तर्फका सासू, ससुरा, फूपु, फूपाजु, साला, जेठान, साली, दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाईं, भाङ्गा, भाङ्गी, भाङ्गी ज्वाईं, भाङ्गी बुहारी तथा त्यस्तो नाताका व्यक्तिको एकासगोलमा रहेको परिवारको सदस्य सम्झनुपर्छ ।

- (ख) निजले अन्यकूनै हैसियतमा गरेको कुनै कार्य वानिज संलग्न रहेको कुनै विषय समावेश रहेको कुनै विवाद ।
- (ग) कुनै विषयमा निजले विवाद चल्ने वा नचल्ने विषयको छलफलमा सहभागि भई कुनै रायदिएको भए सो विषय समावेश रहेको विवादस वा
- (घ) अन्य कुनै कारणले आधारभूत रूपमा निज र निजको एकाधरसंगोलका परिवारका सदस्यको कुनै स्वार्थ बासिकैको विवाद ।
- (२) उपदफा (१) बमोजिमको कुनै अवस्था देखिएमाजुन सदस्यको त्यस्तो अवस्था पर्द्ध उक्त सदस्यले विवाद हेर्न नहुने कारण खुलाई आदेश गर्नुपर्नेछ ।
- (३) उपदफा (१) को प्रतिकुल हुने गरी कुनै सदस्यले कुनै विवादको कारबाहि र किनारामा सहभागि हुन लागेमा विवादको कुनै पक्षले आवश्यक प्रमाण सहितविवादको कारबाहि किनारा नगर्न निवेदन दिन सक्नेछ र सो सम्बन्धमा काम कारबाहि स्थानीय ऐनको दफा ४८(५) अनुसार हुनेछ ।
- (४) उपदफा (३) अनुसार विवाद निरुपण हुननसक्ने अवस्थामा स्थानीय ऐनको दफा ४८(६) र (७) को व्यवस्था अनुसारको सभाले तोकेको समितिले काम कारबाहि र किनारामा गर्नेछ ।
- (५) उपदफा (४) बमोजिम गर्दा सभाले विवादका पक्षहरूलाई सोहि उपदफा बमोजिम गठित समितिबाट विवादको कारबाहि किनारा हुने कुराको जानकारी गराई उक्त समिति समक्ष उपस्थितहुन पठाउनु पर्नेछ ।

## परिच्छेद-६

### निर्णय र अन्यआदेश

#### ४१. निर्णय गर्नुपर्ने:-

- (१) समितिले सुनवाईको लागि पेश भएको विवाद हेर्दा कुनै प्रमाण बुझ्नुपर्ने बाँकि नरहि विवाद किनारा गर्ने अवस्था रहेको देखिएमा सोहि पेशीमा विवादमा निर्णय गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निर्णय गरेपछि निर्णयको व्यहोरा निर्णय किताबमा लेखि समितिमा उपस्थित सदस्यहरू सबैले दस्तखत गर्नुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिम गरीएको निर्णयको दफा ४२ र अन्य प्रचलित कानून बमोजिम खुलाउनुपर्ने विवरण खुलेको पूर्ण पाठ निर्णय भएको मितिले बढिमा पञ्चादिन भित्र तयार गरी मिसिल सामेल राख्नुपर्छ ।
- (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि समयाभाव अथवा अन्य कुनै मनासिब कारणले गर्दा सोहि दिन विवाद निर्णय गर्न नसक्ने भएमा आगामी हप्ताको कुनै दिनको लागि अर्को नि.सु.पेशी तारेख तोक्नुपर्नेछ ।

#### ४२. निर्णयमा खुलाउनुपर्ने:-

- (१) समितिले दफा ४१ बमोजिम गरेको निर्णयको पूर्णपाठमा यस दफा बमोजिमका कुराहरू खुलाई अनुसूची(७)बमोजिमको ढाँचामा तयार गर्नुपर्नेछ ।

- (२) उपदफा (१) बमोजिम पूर्णपाठ तयार गर्दा  
बादी तथा प्रतिबादीको जिकिर, निर्णय गर्नुपर्ने  
देखिएको विषय, दुवै पक्षबाट पेश भएको  
प्रमाणका कुराहरू समेतको विषय  
खुलाउनुपर्नेछ।
- (३) उपदफा (२) मा उल्लेखभए देखि बाहेक  
पूर्णपाठमा देहायका कुराहरू समेत  
खुलाउनुपर्नेछ:-
- (क) तथ्यको व्यहोरा
- (ख) विवादको कुनै पक्षले कानून व्यवसायी राखेको  
भएमा निजले पेश गरेको बहस नोट तथा  
बहसमा उठाइएका मुल विषयहरु
- (ग) निर्णय गर्नको लागि आधार लिइएको प्रमाणका  
साथै दुवै पक्षबाट पेश भएको प्रमाण तथा  
त्यसको विश्लेषण
- (घ) निर्णय कार्यान्वयन गर्नको लागि गर्नुपर्ने  
विषयहरूको सिलसिलेवार उल्लेखन सहितको  
तपसिल खण्डस तथा
- (ड) निर्णय उपर पुनरावेदन लाग्ने भएमा पुनरावेदन  
लाग्ने जिल्ला अदालतको नाम र के कति दिन  
भित्र पुनरावेदन गर्नुपर्ने हो सो समेत।
- (४) उपदफा २ तथा ३ मा उल्लेख भए देखि बाहेक  
देहायका कुराहरू समेत निर्णयमा खुलाउन  
सक्नेछः
- (क) साक्षी वा सर्जमिनको बकपत्रको सारांश
- (ख) कुनै नजीरको व्याख्या वा अवलम्बन गरेको भए  
सो नजीरको विवरण र विवादमा उक्त नजीरको  
सिध्दान्त के कुन आधारमा लागु भएको हो

अथवा लागु नभएको हो भन्ने कारण सहितको विश्लेषण

- (ग) निर्णयबाट कसैलाई कुनै कुरा दिनु भराउनु पर्ने भएको भए कसलाई के कति भराई दिनुपर्ने हो सोको विवरण तथा
- (घ) विवादको क्रममा कुनै मालसामान वा प्रमाणको रूपमा केहि वस्तु समिति समक्ष पेश भएको भए सो मालसामान वा वस्तुको हकमा के गर्ने हो भन्ने विषय ।

#### ४३. प्रारम्भिक सुनवाईमा निर्णय हुनसक्ने:-

- (१) समितिले पहिलो सुनवाईको लागि पेश भएको अवस्थामा नै विवादमाथप प्रमाण बुझिरहनुपर्ने अवस्था नरहेको देखेमा अथवाहदम्यादवाहकदैया वा समितिको क्षेत्राधिकार नरहेको कारणले विवाद निर्णय गर्न नमिल्ने देखेमा पहिलो सुनवाईमा नै निर्णय गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिमको निर्णय क्षेत्राधिकारको अभाव रहेको कारणले भएको अवस्थामा क्षेत्राधिकार ग्रहण गर्ने अदालतवा स्थानीय तह वा अन्य निकायमा उजुरी गर्न जानु भनि सम्बन्धित पक्षलाई जानकारी दिनु पर्नेछ ।

#### ४४. निर्णय संशोधनः-

- (१) समिति समक्ष विवादको पक्ष वा कुनै सरोकारवालाले विवादको निर्णयमा भएको कुनै लेखाईको त्रुटी संशोधन गरी पाउनजिकिर लिई निर्णयको जानकारी भएको पैतिस दिन भित्र निवेदन दिन सक्नेछ ।

- (२) उपदफा (१) बमोजिमको निवेदन परी समितिले हेर्दा सामान्य त्रुटी भएको र संशोधनबाट निर्णयको मूलआशयमा कुनै हेरफेर नहुने देखेमा छुट्टै पचां खडा गरी निवेदन बमोजिम निर्णय संशोधन गर्ने आदेश दिनसक्नेछ ।
- (३) उपदफा (२) बमोजिमको आदेश मूल निर्णयको अभिन्न अङ्गको रूपमा लिइनेछ ।

#### ४५. निर्णयमा हेरफेर गर्न नहुने:

- (१) समितिका सदस्य अथवा अरु कसैले पनि समितिका सदस्यहरुको दस्तखत भैसकेपछि निर्णयमा कुनै प्रकारको थपघट वा केरमेट गर्न हुँदैन ।
- (२) कसैले उपदफा (१) बमोजिम को कसुर गर्ने कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा लेखि पठाउनुपर्नेछ ।

#### ४६. निर्णय भएपछि गर्नुपर्ने कारवाहि:

- (१) उजुरी प्रशासकले समितिबाट निर्णय भएपश्चात निर्णय किताबमा समितिका सदस्यहरु सबैको दस्तखत भएको यकिन गरी निर्णय किताब र मिसिल जिम्मा लिनुपर्छ ।
- (२) यस ऐन बमोजिम निर्णयको पूर्णपाठ तयार भएपछि सबै सदस्यको दस्तखत भैसकेपछि उजुरी प्रशासकले निर्णयको कार्यान्वय गर्नका लागि तत्काल गर्नुपर्ने केहि कार्य भए सो सम्पन्न गरी मिसिल अभिलेखको लागी पठाउनुपर्छ ।

#### ४७. निर्णय गर्नुपर्ने अवधि:

- (१) समितिले प्रतिवाद दाखिल भएको वा बयान गर्नुपर्नेमा प्रतिवादीको बयान भएको मितिले तथा प्रतिवाद दाखिल नभएको वा बयान नभएकोमा सो हुनुपर्ने म्याद भुक्तान भएको मितिले तिन महिना भित्र विवादको अन्तिम निर्णय गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको समया वधि गणना गर्दा मेलमिलापको लागि पठाईएको विवादको हकमा मेलमिलापको प्रक्रियामा लागेको समय कटाई अवधि गणना गर्नुपर्नेछ ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि विवादमा बुझनुपर्ने प्रमाण तथा पुरा गर्नुपर्ने प्रक्रिया बाँकि नरही विवाद निर्णय गर्न अङ्ग पुगिसकेको भए सो पुगेको पन्द्र दिन भित्र अन्तिम निर्णय गर्नुपर्नेछ ।

#### ४८. अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सकिने:

स्थानीय ऐनको दफा ४९ को उपदफा ८ को खण्ड (क) देखि (ड) सम्म उल्लिखित विषयमा तत्काल अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सकिनेछ । यस्तो आदेश जारी गर्दा निवेदकले पेश गरेको कागजात, निजको अवस्था र वस्तुगत परिस्थितिको प्रारम्भिक छानविन गरी तत्काल आदेश नगरे निवेदकलाई पर्न सक्ने नकारात्मक प्रभावको मुल्यांकन गर्नु पर्दछ । न्यायिक समितिले जारी गर्ने अन्तरिम संरक्षणात्मक आदेश अनुसूची ८ मा उल्लेख गरे बमोजिम हुनेछ ।

**सम्पत्ति रोक्का आदेशः—** ऐनको दफा ४९(६) वर्मोजिम समितिले बादीको निवेदन वर्मोजिम प्रतिबादीको नामको बैक खाता तथा अचल सम्पत्ति रोक्का राख्नको लागि सम्बन्धित निकायमा लेखि पठाउन सक्नेछ ।

**रोक्का फुकुवा आदेशः—** दफा ४८(१) वर्मोजिम रोक्का भएकोमा प्रतिबादीले त्यस्तो रोक्का फुकुवाको लागि न्यायिक समिति समक्ष निवेदन दिएमा समितिले रोक्का फुकुवा गर्न मनासिब देखेमा रोक्का फुकुवाको लागि ऐनको दफा ४९(७) वर्मोजिम सम्बन्धित निकायमा लेखि पठाउन सक्नेछ ।

**यथास्थितीमा राख्ने:**—बादी वा प्रतिबादीको निवेदन बाट विवाद सँग सम्बन्धित कुनै चल, अचल श्रीसम्पत्ती भत्काउन, बिगार्न, हटाउन, तथा निर्माण कार्य नर्गार्नका लागि कार्बाहि दुगो नलागे सम्म वा सिमित अवधि सम्म यथास्थितीमा राख्ने गरि न्यायिक समितिले सम्बन्धित व्यक्ति वा निकायलाई आदेश दिन सक्नेछ । त्यस्तो आदेश निरन्तरता नदिन अर्को पक्ष बाट निवेदन परेमा खारेज गर्न मनासिब देखेमा न्यायिक समितिले त्यस्तो पुर्व आदेश खारेज गर्न सक्ने छ ।

## परिच्छेद - ७

### समितिको सचिवालय

#### ४९. **समितिको सचिवालयः—**

- (१) समितिको कार्यसम्पादनलाई सहजिकरण गर्न एक सचिवालय रहने छ ।
- (२) उपदफा (१) वर्मोजिमको सचिवालयमा कार्यपालिकाले आवश्यता अनुसार उजुरी

प्रशासक, अभिलेख प्रशासक तथा अन्य कर्मचारीहरुको व्यवस्था गर्न सक्नेछ । सचिवालयको कार्यसम्पादनलाई व्यवस्थित गर्न सचिवालय अन्तर्गत उजुरी शाखा र फाँट तथा अभिलेख शाखा रफाँट रहन सक्नेछ ।

- (३) समितिले ईजलास सञ्चालन, मेलमिलाप प्रयोजन वा विवादको निरूपण गर्ने कार्यको लागि उचित सल्लाह र परामर्श लिन उपलब्ध भए सम्म अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी १० वर्ष वकालत गरेको कानून विज्ञ/सल्लाहकार नियुक्ती गर्न सक्ने छ । निजलाई कानून बमोजिम तोकीएको पारिश्रमिक उपलब्ध गराईने छ ।

#### ५०. उजुरी प्रशासकको काम, कर्तव्य र अधिकार:

यस ऐनमा अन्यत्र उल्लेख भए देखि बाहेक उजुरी प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) पेश भएका उजुरी, प्रतिवाद र अन्य लिखतहरु जाँच गरी रीत पुगेको भए कानून बमोजिम लाग्ने दस्तुर लिई दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए कारण जनाई दरपीठ गर्ने
- (ख) विवादमा प्रमाणको लागि पेश भएका नक्कल कागजलाई सक्कल सँग भिडाई ठिक देखिएमा प्रमाणित गर्ने र मिसिल सामेल राख्ने तथा सक्कलमा केहि कैफियत देखिएमा सो जनाई सम्बन्धित पक्षको सहिछाप गराई राख्ने
- (ग) पेश भएका लिखत साथ संलग्न हुनुपर्ने प्रमाण तथा अन्य कागजात छ वा छैन भए ठीक छ वा छैन जाँच्ने

- (घ) समितिको आदेशले भिकाउनुपर्ने प्रतिबादी, साक्षी वा अन्य व्यक्तिको नाममा म्याद जारी गर्ने
- (ङ) विवादक पक्षलाई तारेख वा पेशी तारेख तोक्ने
- (च) समिति समक्ष पेश हुनुपर्ने निवेदन दर्ता गरी आदेशको लागि समिति समक्ष पेश गर्ने
- (छ) कानून वमोजिम वारेस लिने तथा गुञ्जेको तारेख थाम्ने निवेदन लिई आवश्यक कारबाही गर्ने
- (ज) समितिबाट भएको आदेश कार्यान्वयन गर्ने गराउने
- (झ) समितिमा पेश वा प्राप्त भएका कागजपत्र बुझ्ने, भर्पाई गर्ने लगायतका कार्यहरु गर्ने
- (ज) आवश्यकतानुसार समितिको तर्फबाट पत्राचार गर्ने
- (ट) समितिको आदेशले तामेल गर्नुपर्ने म्याद तामेल गर्ने गराउने, तामेल भएको म्यादको तामेली जाँची रीत पूर्वको नभए पुनः जारी गर्ने तथा अन्य अदालत वा निकायबाट प्राप्त भएको नगरपालिकाले तामेल गरिदिनुपर्ने म्याद तामेल गर्ने गराउने
- (ठ) निर्णय किताब र उजुरीको मिसिल जिम्मा लिने
- (ड) समितिमा दर्ता भएका विवाद तथा निवेदन लगायतका कागजातको अभिलेख तयार गर्ने र मासिक वा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने निकाय समक्ष प्रतिवेदन तयार गरी संयोजकबाट प्रमाणित गराई सम्बन्धित निकायमा पठाउने
- (ढ) आफ्नो जिम्मा रहेका उजुरीका मिसिलमा रहेका कागजातको रीतपूर्वक नक्कलदिने
- (ण) जिल्ला अदालतमा पुनरावेदन लाग्ने गरी निर्णय भएका विवादमा पुनरावेदन म्याद जारी गरी तामेल गर्ने गराउने

|

- (त) अदालत वा अन्य कुनै निकायमा विवादको मिसिल वा कुनै कागजात पठाउनुपर्ने भएमा समितिलाई जानकारी गराई मिसिल वा कागजात पठाउने तथा फिर्ता प्राप्त भएपछि कानून बमोजिम सुरक्षित राख्ने व्यवस्था मिलाउने
- (त) निर्णय किताब जिम्मा लिने तथा पेश भएका निवेदन लगायतका कागजातमा समितिबाट आदेश हुनुपर्ने वा निकासा लिनुपर्नेमा समिति समक्ष पेश गर्ने ।

**५१. अभिलेख प्रशासकको काम, कर्तव्य र अधिकारः-**  
यस ऐनमा अन्यत्र उल्लेख भए बाहेक अभिलेख प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) निर्णय कार्यान्वयन सम्बन्धीः
- (१) निर्णय बमोजिम चलन चलाउनुपर्ने, कुनै कुरा दिलाई भराई दिनुपर्ने लगायतका निर्णय कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरु गर्ने तथा निर्णय कार्यान्वयनको अभिलेख राखी कानून बमोजिम विवरण पठाउनुपर्ने निकायहरुमा विवरण पठाउने
- (२) निर्णय कार्यान्वयनको क्रममा निवेदन दिएका पक्षहरुको वारेस लिने, सकार गराउने, गुज्रेको तारेख थमाउने लगायतका कार्यहरु गर्नेस
- (३) समितिको आदेशले रोकका भएको वा अरु कुनै अदालत वा निकाय बाट रोकका भै आएको जायजेथा अन्य अड्डा अदालतमा दाखिल चलान गर्नुपर्ने भए सो गर्नेस
- (४) निर्णय बमोजिम लिलाम गर्ने लगायतका अन्य कुनै काम गर्नुपर्ने भए सो समेत गर्ने तथा

- (५) लेखिए देखि बाहेकको कुनै कार्य निर्णय कार्यान्वयनको क्रममा गर्नुपर्ने भएमा समिति समक्ष पेश गरी समितिको आदेश बमोजिम गर्ने ।
- (६) अभिलेख संरक्षण सम्बन्धी:
- (१) अभिलेख शाखाको रेखदेख गरी निर्णय भएका मिसिल सुरक्षित राख्ने र कानून बमोजिम सडाउनेपर्ने कागजहरु सडाउने
- (२) निर्णय भएका मिसिलहरुमा कागजात जाँच गरी दुरुस्त रहे नरहेको हेर्ने र मिसिल कानून बमोजिम गरी दुरुस्त अवस्थामा राख्ने
- (३) कानून बमोजिम सडाउने कागजको विवरण तयार गरी सो विवरण सुरक्षित रहने व्यवस्था गर्ने
- (४) अभिलेख शाखामा प्राप्त भएको मिसिलहरुको सालब साली अभिलेख राख्ने र आवश्यकतानुसार विवरण तयार गर्ने तथा
- (५) कुनै अदालत वा निकायबाट अभिलेखमा रहेको मिसिल वा कुनै कागजात माग भै आएमा रीतपूर्वक पठाउने र फिर्ता प्राप्त भएपछि रीतपूर्वक गरी सुरक्षित राख्ने ।

## ५२. उजुरी प्रशासक वा अभिलेख प्रशासकको आदेश उपरको निवेदनः

- (१) यस ऐन बमोजिम उजुरी प्रशासक वा अभिलेख प्रशासकले गरेको आदेश वा कारवाही उपर चित्त नवुभने पक्षले सो आदेश वा कारवाही भएको एक हप्ताभित्र समिति समक्ष निवेदन दिन सम्पेक्ष ।
- (२) समितिले उपदफा (१) बमोजिम पेश भएको निवेदन उपर सुनुवाई गरी निवेदन पेश

भएको सितिले बढिमा सात दिनभित्र निवेदन उपरको कारवाहि टुङ्ग्याउनुपर्नेछ

- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि उपदफा (१) बमोजिमको निवेदन उपर आदेश वा निर्णय गर्नुपूर्व केहि बुझ्नुपर्ने भए सो बुझेर मात्र निर्णय वाआदेश गर्नुपर्नेछ ।

### परिच्छेद -८

#### मेलमिलाप सम्बन्धी व्यवस्था

##### ५३. मिलापत्र गराउने:

- (१) समितिले प्रचलित कानून बमोजिम मिलापत्रहुन सक्ने जुनसुकै उजुरीमा मिलापत्र गराउन सक्नेछ ।
- (२) विवादका पक्षहरूले मिलापत्रको लागि अनुसूची-९ बमोजिमको ढाँचामा निवेदन दिएमा समितिले उजुरीमा मिलापत्र गराउन उपयुक्त देखेमा मिलापत्र गराइदिनेछ ।
- (३) उपदफा (२) बमोजिम पक्षहरूले दिएको निवेदनको व्यहोरा समितिले दुवै पक्षलाई सुनाई त्यसको परिणाम सम्भाई पक्षहरूको मिलापत्र गर्ने सम्बन्धमा सहमति रहे नरहेको सोध्नुपर्नेछ ।
- (४) उपदफा (३) बमोजिम सुनाउँदा पक्षहरूले मिलापत्र गर्न मञ्जुर गरेमा समितिले पक्षहरूको निवेदनमा उल्लेख भएको व्यहोरा बमोजिमको मिलापत्र तयार गराउनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको मिलापत्रको व्यहोरा पक्षहरूलाई पढी बाँची सुनाई मिलापत्र गर्न मञ्जुर भएमा पक्षहरूको सहित्याप गराई समितिका सदस्यहरूले मिलापत्र कागज अनुसूची (१०) बमोजिमको ढाँचामा प्रमाणित गरी अभिलेखको लागि मिसिलमा राख्नुपर्नेछ ।

#### ५४. मेलमिलाप गराउन सक्ने:

- (१) समितिले प्रचलित कानून बमोजिम मिलापत्र गर्न मिल्ने उजुरीमा पक्षहरूबीच मेलमिलाप गराउन सक्नेछ ।
- (२) पक्षहरूले जुनसुकै तहमा विचाराधीन रहेको प्रचलित कानूनले मेलमिलापको माध्यमबाट समाधान गर्न सकिने विवादमा विवादका पक्षले संयुक्त रूपमा समिति समक्ष निवेदन दिन सक्नेछन् ।
- (३) उपदफा (२) बमोजिम निवेदन दिएकोमा मेलमिलापबाट उजुरीको निरोपण हुन उपयुक्त देखिएमा समितिले त्यस्तो उजुरी मेलमिलापको माध्यमबाट निरोपण गर्न लेखि पठाउनु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिमको आदेशपछि मेलमिलाप सम्बन्धी कारवाहि प्रारम्भ गरी पक्षहरूबीच मेलमिलाप गराइ दिनुपर्नेछ ।
- (५) मेलमिलाप सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

#### ५५. उजुरी निर्णय गर्ने:-

- (१) समितिले यस ऐन बमोजिम मेलमिलापको माध्यमबाट उजुरीको निरोपण गर्न प्रक्रिया

बढाएकोमा मेलमिलापको माध्यमबाट उजुरीको निरोपण हुन नसकेमा पक्षहरूलाई उजुरीको पेशी तारेख तोकि कानून बमोजिम कारवाही गरी सुनवाई तथा निर्णय गर्ने प्रक्रिया बढाउनुपर्नेछ ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि स्थानीय ऐनको दफा ४७ को उपदफा (२) बमोजिमको उजुरीमा मेलमिलाप वा मिलापत्रहुन नसकेमा समितिले अधिकार क्षेत्र रहेको अदालतमा जाने भनि सुनाइ दिनुपर्नेछ ।

#### **५६. मेलमिलाप वा मिलापत्र हुन नसक्ने:**

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै उजुरीमा मिलापत्र गराउँदा उजुरीको प्रकृति वा मिलापत्रको व्यहोराबाट नेपाल सरकार बादीभई चलेको कुनै विवाद वा सार्वजनिक तथा सरकारी सम्पत्ति वा हितमा असर पर्ने देखिएमा समितिले त्यस्तो विवादमा मिलापत्र गराउनेछैन ।

तर त्यस्तो असर पर्ने व्यहोरा हटाई अन्य व्यहोराबाट मात्र मिलापत्र गर्न चाहेमा भने मिलापत्र गराईदिनुपर्नेछ ।

#### **५७. मेलमिलापको लागि प्रोत्साहन गर्ने:**

- (१) समितिले समिति समक्ष सुनवाईको लागि पेश भएको उजुरीमा मेलमिलाप हुन सक्ने सम्भावना रहेको देखेमा पक्षहरूलाई मेलमिलापको लागि तारेख तोक्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिमको तारेखको दिन समितिले विवादका पक्ष तथा विपक्ष,

उपस्थित भए सम्म पक्षले पत्याई साथै  
लिइ आएका अन्य व्यक्ति समेत उपस्थित गराई  
मेलमिलापको लागि छलफल गराई पक्षहरूको  
बीचमा सहमति भएमा सहमति भए  
बमोजिम मिलापत्र कागज तयार गर्न लगाई  
मिलापत्र गराईदिनुपर्नेछ ।

(३) उजुरीमा तोकिएको म्यादमा समिति समक्ष  
उपस्थित नभएको वा उपस्थित भएर पनि  
तारेख गुजारी विवादमा तारेखमा नरहेको  
पक्ष अथवा विवादमा पक्षका यमन भएको  
भएता पनि विवादको पेट बोलीबाट उजुरीको  
पक्षका यमहुने देखिएको व्यक्ति समेत  
मेलमिलापको लागि उपस्थित भएमा समितिले  
मेलमिलाप गराई मिलापत्रको कागज  
गराईदिनुपर्नेछ ।

#### **५८. प्रारम्भिक सुनवाई पूर्व मेलमिलाप:-**

- (१) उजुरी प्रशासकले प्रारम्भिक सुनवाईको लागि  
समिति समक्ष उजुरी पेश हुनुपूर्व उजुरीमा  
मेलमिलाप हुनसक्ने अवस्था देखिएमा  
वा पक्षहरूले सो व्यहोराको निवेदन लिई  
आएमा मिलापत्रको व्यहोरा खुलेको कागज  
तयार गरी समिति समक्ष पेश गर्नसक्नेछ ।
- (२) उपदफा (१) बमोजिम गर्दा मिलापत्रमा अन्तिम  
सहमति नजुटेको भएता पनि पक्षहरू  
मेलमिलापको लागि प्रक्रियामा जान सहमत  
भएमा उजुरी प्रशासकले पक्षहरूको निवेदन  
लिई उजुरीमा मेलमिलापको लागि

मेलमिलापकर्ता समक्ष पठाउने आदेशको लागि  
समिति समक्ष पेश गर्नसक्नेछ ।

#### ५९. मेलमिलापकर्ताको सूचीतयार गर्ने:

- (१) समितिले मेलमिलापको कार्य गराउनको लागि  
देहाय बमोजिमको योग्यता पुगेको व्यक्तिहरूको  
विवरण खुलाई सम्भावित मेलमिलापकर्ताको  
सूची तयार गर्नेछ;
- (क) कम्तिमा स्नातक तह उत्तिर्ण गरेको
- (ख) कुनै राजनीतिक दल प्रति आस्था राखी  
राजनीतिमा सक्रिय नरहेको तथा
- (ग) स्थानीय स्तरमा समाजसेवीको रूपमा पहिचान  
बनाएको ।
- (घ) मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिइ  
मेलमिलाप कर्ताको कार्य गर्दै आएको
- (ड) २५ वर्ष उमेर पुरा भएको ।
- (च) माथी योग्यतामा जुन सुकै कुरा लेखिएको  
भएता पनि तालिम लिइ हाल काम  
गरिरहेकाको हकमा निजलाइ निरन्तरता दिन  
सकिने गरी व्यबस्था गर्न सक्नेछ ।
- (२) मेलमिलापकर्ताको सूचीतयार गरेपछि समितिले  
सूची सभा समक्ष पेश गरी अनुमोदन  
गराउनुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिम सूची अनुमोदन भएपछि  
समितिले सार्वजनिक जानकारीको लागि  
सूचना प्रकाशन गर्नुपर्नेछ तथा मेलमिलापको  
लागि पठाउँदा प्रत्येक पक्षलाई सो सूची  
उपलब्ध गराउनुपर्नेछ ।

**६०. मेलमिलाप कर्ताको सूची अद्यावधिक गर्ने:**

- (१) समितिले दफा ५९ बमोजिम तयार भएको सूची प्रत्येक वर्ष अद्यावधिक गर्नुपर्नेछ ।
- (२) प्रत्येक वर्ष अद्यावधिक गरेको मेलमिलापकर्ताको सूची समितिले सभाबाट अनुमोदन गराउनुपर्नेछ ।
- (३) यस ऐन तथा प्रचलित कानून बमोजिम मेलमिलापकर्ताको सूचीमा सूचीकृत हुन योग्यता पुगेको व्यक्तिले समिति समक्ष सूचीकृत गरि पाउनको लागि अनुसूची -११ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ ।

**६१. मेलमिलाप कर्ताको सूचीबाट हटाउने:**

- (१) समितिले दफा ६० बमोजिम मेलमिलापकर्ताको सूची अद्यावधिक गर्दा देहायको अवस्थाका मेलमिलापकर्ताको नाम सूचीबाट हटाउनेछ ।
- (क) निजको मृत्यु भएमा
- (ख) निजले आफ्नो नाम सूचीबाट हटाई पाउँभन्ने निवेदन दिएमा
- (ग) निजले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा
- (घ) निज कुनै संस्था सँग सम्बन्ध रहेकोमा सो संस्था खारेज वा विघटन भएमा र
- (ङ) समितिले दफा ६७ को उपदफा (२) बमोजिम निजलाई सूचीबाट हटाउने निर्णय गरेमा ।
- (च) बसाइ सराइ गरेमा ।

(२) उपदफा (१) बमोजिम सूचीबाट नाम हटाइएका मेलमिलापकर्ताहरूको नामावली समितिले सार्वजनिक सूचनाको लागि प्रकाशन गर्नुपर्नेछ ।

#### ६२. मेलमिलापको लागि समयावधि तोक्ने:

(१) समितिले यस ऐन बमोजिम मेलमिलापको लागि मेलमिलापकर्ता पठाउँदा बढिमा तिन महिना सम्मको समय तोकि पठाउनेछ ।  
(२) मेलमिलापको लागि पठाउँदा सामान्यतया बढिमा तीनजना बाट मेलमिलाप गराउने गरी तोक्नुपर्नेछ ।

#### ६३. मेलमिलापकर्ताको छनौट:

(१) समितिले मेलमिलाप गराउने कार्यको लागि विवादका पक्षहरूलाई एक जना मेलमिलापकर्ताको छनौट गर्नेछ ।  
(२) उपदफा (१) बमोजिम गर्दा पक्षहरू बीचमा एकजना मेलमिलापकर्ताको लागि सहमति नभएमा समितिले पक्षहरूको सहमतिमा तिन जना मेलमिलापकर्ताको छनौट गर्नुपर्नेछ ।  
(३) पक्षहरूको बीचमा मेलमिलापकर्ताको नाममा सहमति हुन नसकेमा समितिले मेलमिलापकर्ताको सूचीमा रहेका मेलमिलापकर्ताहरू मध्येबाट दुवै पक्षबाट एक, एकजना मेलमिलापकर्ता छनौट गर्न लगाई तेस्रो मेलमिलापकर्ता छनौट गरिदिनुपर्नेछ ।  
(४) उजुरीका सबै पक्षको सहमतिमा मेलमिलापकर्ताको सूचीमा नरहेको यस ऐन बमोजिम मेलमिलापकर्ता हुन अयोग्य नभएको कुनै व्यक्ति वा संस्थाबाट मेलमिलाप प्रक्रिया

अगाडी बढाउन सहमत भै लिखित निवेदन  
दिएमा समितिले त्यस्तो व्यक्ति वा संस्थालाई  
मेलमिलापकर्ता तोकि दिनुपर्नेछ ।

#### ६४. मेलमिलापकर्ताको परिवर्तनः

- (१) समितिले देहायको अवस्था परि पक्षहरूले  
निवेदन दिएको अवस्थामा मेलमिलापकर्ता  
परिवर्तन गरिदिनुपर्नेछ ।
- (क) दफा ६१ बमोजिम मेलमिलापकर्ताको सूचीबाट हटाउने  
अवस्था भएमा
- (ख) पक्षहरूले पारस्परिक सहमतिमा मेलमिलापकर्ता हेरफेर  
गर्न मञ्जुर भएमा
- (ग) विवादको कुनै पक्षले मेलमिलापकर्ता प्रति अविश्वास  
रहेको लिखित जानकारी गराएमा
- (घ) कुनै कारणले मेलमिलापकर्ताले मेलमिलापमा सहभागी  
भैरहन नसक्ने जनाएमा
- (ङ) विवादको विषय वस्तुमा मेलमिलापकर्ताको कुनै स्वार्थ  
रहेको मेलमिलापकर्ताले जानकारी गराएमा वा कुनै  
स्रोतबाट समिति समक्ष जानकारी भएमा तथा
- (च) मेलमिलापकर्ताले मेलमिलापकर्ताको हैसियतले कार्यगर्दा  
दफा ६६ तथा अन्य प्रचलित कानून बमोजिम पालन  
गर्नुपर्ने आचरण पालन नगरेमा ।
- (२) मेलमिलापकर्ता परिवर्तनको कारणले तोकिएको  
समयमा मेलमिलापको कार्य सम्पन्न हुन  
नसक्ने भएमा समितिले बढिमा एक महिना  
सम्मको समय थप गर्न सक्नेछ ।

#### ६५. मेलमिलापको लागि पठाउँदा गर्ने प्रक्रियाः

- (१) समितिले कुनै उजुरी मेलमिलापको लागि  
मेलमिलापकर्ता समक्ष पठाउँदा पक्षहरूलाई

मेलमिलापकर्ताको सम्पर्क उपलब्ध गराई  
मेलमिलापकर्ता समक्ष उपस्थित हुने तारेख  
तोकि देहाय बमोजिमको कागज साथै राखि  
लेखि पठाउनु पर्नेछः

- (क) उजुरीको सारसंक्षेप वा मुख्य मुख्य कागजातको प्रतिलिपी
  - (ख) उजुरीको पक्ष वा वारेस भए वारेसको नाम, थर, वतन र  
उपलब्ध भए सम्म टेलिफोन नम्बर, ईमेल, फ्याक्स तथा  
अन्य सम्पर्क विवरण तथा
  - (ग) मेलमिलाप सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने स्थान र  
समय ।
- (२) मेलमिलापकर्ताले समिति समक्ष माग गरेमा  
उजुरीका कागजातहरूको नक्कल उपलब्ध  
गराउनुपर्नेछ ।
- (३) मेलमिलापको लागि तोकिएको समय  
सम्पन्न भएको सात दिन भित्र उजुरीको  
पक्षहरू समिति समक्ष उपस्थित हुने गरी तारेख  
तोक्नुपर्नेछ ।
- (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको  
भएतापनि मेलमिलापकर्ताले तोकिएको समय  
अगावै उजुरी समिति समक्ष फिर्ता पठाउने  
निर्णय गरेमा सो निर्णयको जानकारी भएको  
सात दिन भित्र पक्षहरूलाई समिति समक्ष  
उपस्थित हुनेगरी पठाउनुपर्नेछ ।

## ६६. मेलमिलापमा अवलम्बन गर्नुपर्ने प्रक्रिया:

- (१) समितिले पक्षहरूको सहमतिमा मेलमिलापको  
लागि छलफल गर्ने तथा अन्य कार्य गर्ने  
स्थानको छनौट गरी पक्षतथा

मेलमिलापकर्तालाई सोको जानकारी उपलब्ध  
गराउनुपर्नेछ ।

तर पक्षहरूको सहमतिमा मेलमिलापकर्ताले अन्य कुनै स्थानको  
छानौट गर्न बाधा पर्नेछैन ।

- (२) पक्षहरूलाई उपदफा (१) बमोजिम  
मेलमिलापकर्ताले तोकेको स्थानमा तोकिएको  
समयमा उपस्थित हुने दायित्व रहनेछ ।
- (३) उपदफा (२) बमोजिमको दायित्व पक्षहरूले पुरा  
नगरेमा मेलमिलापकर्ताले मेलमिलापको  
प्रक्रियाबन्द गरी समितिलाई सोको लिखित  
जानकारी गराई उजुरीको कागजातफिर्ता  
पठाउनसक्नेछ ।
- (४) मेलमिलापको क्रममा मेलमिलापकर्ताले  
पक्षहरू बीचमा सहजकर्ताको भूमिका गर्नेछ र  
उक्त भूमिका निर्वाह गर्ने क्रममानिजले पक्षहरू  
बाहेक देहायका व्यक्तिहरूसँग समेत एकलवा  
सामूहिक वार्ता गर्नसक्नेछ:
- (क) विवादको विषयमा जानकारी रहेको  
उजुरीका पक्षले रोजेको व्यक्ति तथा
- (ख) विवादको विषय वस्तुको बारेमा  
जानकारी रहेको स्थानीय  
भद्रभलादमी ।
- (५) मेलमिलापकर्ताले पक्षहरूको सहमतिमा पक्षहरू  
सँग देहाय बमोजिम वार्ता गर्नसक्नेछ:
- (क) पक्षहरू सँग एकल एकान्त वार्ता तथा
- (ख) टेलिफोन वार्ता, भिडीयो कन्फ्रेन्स वा  
सञ्चारको अन्य माध्यमबाट वार्तालाप

(६) प्रचलित कानून तथा यस ऐनको मान्यता विपरीत नहुने गरी पक्षहरूको सहमतिमा मेलमिलापकर्ताले मेलमिलापको कार्यविधि निर्धारण गर्नसक्नेछ ।

#### ६७. मेलमिलापकर्ताको आचरणः-

- (१) मेलमिलापकर्ताले देहाय बमोजिमको आचरण पालन गर्नुपर्नेछ ।
- (क) मेलमिलाप सम्बन्धी कारबाही निष्पक्ष ढङ्गले सम्पादन गर्नुपर्नेछ
- (ख) कुनै पक्ष प्रति भुकाव, आग्रह, पूर्वाग्रह नराख्ले वा राखेको देखिने कुनै आचरण वाव्यवहार नगर्ने
- (ग) कुनै पक्षलाई डर, त्रास, भुक्यान वा प्रलोभनमा पारी मेलमिलाप गराउन नहुने
- (घ) विवादका यम रहेको अवस्थामा विवादको कुनै पक्ष सँग आर्थिक कारोबारमा सँलग्न नहुने ।
- (ड) मेलमिलाप सम्बन्धमा बनेको प्रचलित कानून तथा अन्य स्थापित मान्यता विपरीत आचरण गर्न नहुने
- (च) मेलमिलापको क्रममा पक्षहरूसँग सम्मान जनक, सदबावपूर्ण र सबै पक्ष प्रति समान व्यवहार कायम गर्ने
- (छ) मेलमिलापको क्रममा पक्षहरूले व्यक्त गरेको विषय वस्तुको गोपनीयता कायम राख्ने तथा
- (ज) मेलमिलापको क्रममा पक्षबाट प्राप्त भएको कुनै कागजात वा वस्तु प्रक्रिया सम्पन्न भएपछि वा निज प्रक्रियाबाट अलग भएपछि सम्बन्धित पक्षलाई सुरक्षित फिर्ता गर्ने
- (२) समितिले कुनै मेलमिलापकर्ताले उपदफा (१) बमोजिमको आचरण पालना नगरेको उजुरी परी वा सो विषयमा स्वयं जानकारी प्राप्त गरी

छानविन गर्दा व्यहोरा ठिक देखिए त्यस्तो  
मेलमिलापकर्तालाई मेलमिलापकर्ताको सूचीबाट  
हटाउनेछ ।

#### ६८. लिखत तयारी र मिलापत्रः

- (१) मेलमिलापकर्ताले पक्षहरुसँगको छलफल  
पश्चात मेलमिलापको लागिद्वै पक्ष  
सहमत भएकोमा मिलापत्र गराई सहमति  
भएको विषयवस्तु बमोजिमको मिलापत्रको  
लिखत तयार गरि समिति समक्ष  
पठाउनुपर्नेछ ।

#### ६९. मेलमिलाप नभएको उजुरीमा गर्नुपर्ने कारबाहीः

- (१) मेलमिलापकर्ताले पक्षहरु बीचमा मेलमिलाप  
हुन नसकेमा सो व्यहोरा खुलाई प्रतिवेदन तयार  
गरी विवादका सबै कागजात सहित समितिमा  
फिर्ता पठाउनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम गर्दा मेलमिलापकर्ताले  
पक्षहरुलाई समिति समक्ष हाजीर हुन जाने  
बढिमा सात दिनको म्याद तोकि पठाउनु  
पर्नेछ ।

#### ७०. मेलमिलाप नभएको उजुरीमा निर्णय गर्नुपर्ने:

- (१) स्थानीय ऐनको दफा ४७ (१) को विवादमा  
समितिले मेलमिलापको लागि पठाएको उजुरीमा  
पक्षहरु बीच मेलमिलाप हुन नसकि मेलमिलाप  
कर्ताको प्रतिवेदन सहित प्राप्त हुन आएमा  
कानून बमोजिम कारबाही गरी निर्णय गर्नुपर्छ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता  
पनि समितीले देहाय बमोजिमको उजुरीमा

अधिकार क्षेत्र ग्रहण गर्ने सम्बन्धित अदालत वा निकायमा उजुरी गर्न जानु भनि सुनाई पठाईदिनुपर्छ ।

- (क) स्थानीय ऐनको दफा ४७ को उपदफा (२) बमोजिमको विवादमास तथा
- (ख) कुनै अदालतवा निकायबाट मेलमिलापको लागि प्रेषित भएको विवादमा ।
- (३) उपदफा (२) को देहाय (ख) बमोजिमको विवादमा सम्बन्धित अदालत वा निकायमा पठाउँदा हाजिर हुनजाने तारेख तोकी पठाउने तथा मिसिल समेत नक्कल खडा गरी अभिलेख राखि सक्कल मिसिल सम्बन्धित अदालत वा निकायमा पठाउनुपर्नेछ ।

#### **७१. मेलमिलाप दस्तुरः-**

मेलमिलापमा पठाएको विवादको हकमा मेलमिलापकर्तालाई दुवै पक्षहरूले सहमतिमा कुनै शुल्क दिन मञ्जुर भएमा दुवै पक्षले कानुनले तोकीए बमोजिमको रकम बरोबर रूपमा दिनु पर्ने छ, मञ्जुर भए देखि बाहेक कुनै प्रकारको दस्तुर लाग्नेछैन । मेलमिलापकर्ताहरूलाई नगरपालिकाबाट बढीमा ३ पटक सम्म छलफलमा उपस्थित हुदा प्रत्येक पटक रु.५००।— का दरले छलफल भत्ता उपलब्ध गराईने छ ।

#### **७२. समुदाय स्तरमा हुने सामुदायिक मेलमिलापप्रवर्धन गर्ने कर्मचारी तोक्न सक्ने:**

- (१) समितिले स्थानीय स्तरमा मेलमिलाप प्रवर्धन गर्नको लागि कार्यपालिकामा अनुरोध गरेमा कर्मचारी खटाई समुदाय स्तरमा मेलमिलापको प्रवर्धनात्मक कार्यक्रम गर्न सकिनेछ ।

- (२) समुदाय स्तरमा हुने सामुदायिक मेलमिलापको हकमा दफा ५९ (१) अनुसारको योग्यता तथा अनुभव नभएका मेलमिलापकर्तावाट मेलमिलाप गराउन वाधा पर्ने छैन ।
- (३) समितिले समुदायस्तरमा हुने सामुदायिक मेलमिलापको कार्यविधि तोके बमोजिम हुनेछ ।

### परिच्छेद - ९

#### निर्णय कार्यान्वयन सम्बन्धी व्यवस्था

##### ७३. सचिवालयको जिम्मेवारी:-

कार्यपालिकाको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रहि समितिको निर्णय कार्यान्वयन गर्ने गराउने सम्बन्धी सम्पूर्ण कार्यको रेखदेख गर्ने जिम्मेवारी वहन गर्नुपर्नेछ ।

##### ७४. सहयोग गर्नुपर्ने:

- (१) नगरपालिका कार्यालय तथा सो अन्तर्गतका सबै वडा कार्यालय तथा अन्य कार्यालयले यस ऐन तथा प्रचलित कानून बमोजिम समितिले गरेको निर्णय बमोजिम व्यक्ति वा संस्था वा अन्य कसैसँग असुल गर्नुपर्ने जरीवाना वा अन्य रकम असुल उपर गर्न सहयोग गर्नुपर्नेछ ।
- (२) यस ऐन तथा प्रचलित कानून बमोजिम समितिले असूल गर्नपर्ने जरीवाना, विगो वा अन्य कुनै प्रकारको रकम असुलउपर नभई उपदफा (१) मा उल्लेख भए बमोजिमका कार्यालयहरूले कुनै सिफारिश वा कुनै कार्य गरिदिने छैनन ।

### ७५. असुल उपर गर्ने:-

- (१) अभिलेख प्रशासकले समितिको निर्णय बमोजिम कुनै पक्षसँग जरीवाना वा विगो वा अन्य कुनै प्रकारको असुल उपर गर्नुपर्ने भएमा सो पक्षले जरीवाना तिर्न बुझाउन त्याएमा बुझि सदरस्याहा गरी जरीवानाको लगत कट्टा गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम असुल उपर नभएमा लगत राखी सम्बन्धित पक्षको नाम नामेसी तथा जरीवाना रकम समेतको विवरण नगरपालिकाको कार्यालयका साथै सबै वडा कार्यालयमा समेत अभिलेखको लागि पठाउनुपर्नेछ ।
- (३) सम्बन्धित कार्यालयहरूले उपदफा (२) बमोजिम लेखि आएमा त्यस्तो पक्षसँग जरीवाना रकम असुलउपर गरी अभिलेख शाखामा सदरस्याहा गर्न पठाउनुपर्नेछ ।

### ७६. भरीभराउ गर्ने:

- (१) समितिले यस ऐन बमोजिम गरेको कुनै निर्णय बमोजिम कुनै पक्षले राखेको दस्तुर, वा अन्य कुनै प्रकारको रकम कुनै पक्षबाट भराई पाउने भएमा भराई पाउने पक्षले भरी दिनुपर्ने पक्षको त्यस्तो रकम भराई दिनुपर्ने स्रोत खुलाई अनुसूची (१२) बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निवेदन दिँदा यथासम्भव नगद रहेको बैंक खाता वा कुनै सहकारी वा

बचत संस्थामा रहेको रकम र सो नभएमा  
लिलाम बिक्री गरी असुल उपर गर्नुपर्ने  
अवस्था भएमा कुनै अचल सम्पत्तिको व्यहोरा  
खुलाई निवेदन दिनुपर्नेछ ।

- (३) उपदफा (२) बमोजिमको निवेदनमा दफा ७८  
बमोजिमको विवरण खुलाई निवेदन दिनुपर्नेछ,

#### **७७. चलन चलाइदिनेः**

- (१) समितिले यस ऐन बमोजिम गरेको कुनै निर्णय  
बमोजिम कुनै सम्पति वा अधिकार वा कुनै  
विषय वस्तु वा सेवा वा अन्य कुनै विषयको  
चलन पाउने ठहरेको पक्षले त्यस्तो चलन  
पाउने विषयको विवरण खुलाई अभिलेख  
प्रशासक समक्ष अनुसूची(१३) को ढाँचामा  
निवेदन दिनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निवेदन परेमा अभिलेख  
प्रशासकले निर्णय बमोजिमको विषयको  
चलन चलाइदिनुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिमको निवेदन दिँदा चलन  
चलाउनु पर्ने सम्पत्तिको दफा ७८ बमोजिमको  
विवरण खुलाउनुपर्नेछ ।

#### **७८. सम्पत्तिको विवरण खुलाउनुपर्ने:**

भरिभराउ गर्न वा चलन चलाइ पाउनको लागि निवेदन  
दिने विवादको पक्षले निवेदनमा सम्पत्तिको विवरण  
उल्लेख गर्दा देहाय बमोजिमको विवरण खुलाउनु पर्नेछ,

- (क) अचल सम्पत्तिको विवरण  
(१) घर जग्गा भए रहेको स्थानको ठेगाना तथा  
चार किल्ला  
(२) घरजग्गाको कित्ता नम्बर तथा क्षेत्रफल

- (३) घर रहेको भए घरको तला तथा कवल र सम्भव भए सम्म वर्गफिट
- (४) घर जग्गाको अवस्थिती आवास वा औद्योगिक वा व्यापारिक क्षेत्रमा रहेको व्यहोरा
- (५) कच्ची वा पक्कि सडक सँग जोडिएको व्यहोरा
- (६) घर जग्गाको स्वामित्व रहेको व्यक्तिको नाम थर साथै स्वामित्व भन्दा फरक व्यक्तिको भोगाचलन रहेको भए भोग चलन गर्नेको नाम थरका साथै अन्य विवरण
- (७) घरमा भएको लगापात तथा खरिद विक्रि हुन सक्ने न्यूनतम मूल्य ।
- (ख) चल सम्पत्तिको विवरण:
- (१) चल सम्पत्ति रहेको ठाउँ तथा भोग वा नियन्त्रण राखेको नाम थर
- (२) बैंक खातामा रहेको नगद भए खातावालको साथै बैंक तथा शाखाको नाम
- (३) चल सम्पत्तिको प्रकार तथा नगद बाहेकको भए सम्भावित विक्रि मूल्य तथा
- (४) नगद बाहेकको चल सम्पत्ति भए अवस्था, प्रकृति तथा बनोटका साथै प्रत्येकको साइज र सँख्या ।

### ७९. सम्पत्ति रोक्का राख्ने:

- (१) अभिलेख प्रशासकले दफा ७५ वा ७६ बमोजिम निर्णय कार्यान्वयनको लागिनिवेदन परेपछि देखाइएको सम्पत्तिको हकमा आवश्यक पर्ने जिति जेथा रोक्का राख्ने सम्बन्धमा निर्णयको लागि कार्यपालिका समक्ष पेश गर्ने र कार्यपालिकाबाट रोक्का राख्ने निर्णय गरेपछी

निर्णय बमोजिम जेथा रोक्का राख्नको लागि सो जेथादर्ता रहेको कार्यालय वा रजिस्ट्रेशन गर्ने कार्यालयमा लेखि पठाउनुपर्नेछ ।

- (२) बाली, व्याज, बहाल लगायतको सम्पत्तिको हकमा निवेदन परेको बढिमा दुई दिनभित्र सम्पत्ति तायदात गर्न लगाई तायदात गर्दाको समयमा नै आवश्यक पर्ने जति सम्पत्ति वा सोबाट प्राप्त हुने बाली, बहाल, व्याज, मुनाफा आदि आय नियन्त्रण गर्नु वा रोक्का राख्नुपर्छ र त्यसको भर्पाई सम्बन्धित पक्षलाई दिनुपर्छ ।
- (३) दफा ७८ को देहाय (ख) बमोजिमको सम्पत्तिको हकमा भरिभराउको लागि आवश्यक पर्ने जति सम्पत्ति रोक्का राखी रोक्काको सूचना आवश्यकता अनुसार लेखा शाखा वा सम्बन्धित बैंक वा सम्बन्धित निकायमा तुरन्त लेखि पठाउनुपर्नेछ ।
- (४) सम्पत्ति रोक्का सम्बन्धि आदेश अनुसूची १४ बमोजिम हुनेछ ।

#### ८०. सम्पत्ति लिलाम गर्दा अपनाउनुपर्ने कार्यविधि:-

- (१) कार्यपालिकाले यस ऐन बमोजिम भरी भराउ गर्नुपर्ने विगो वा अदालती शुल्क वा त्यस्तै कुनै रकम असुलउपर गर्न दफा७८ को देहाय (क) बमोजिम सम्पत्तिको विवरण खुलाई दर्खास्त परेमा त्यस्तो रकम भरी दिनुपर्ने व्यक्तिलाई बुझाउनुपर्ने रकम बुझाउन सात दिनको म्याद दिई सूचना जारी गर्नुपर्छ ।

- (२) उपदफा (२) बमोजिमको म्यादमा रकम बुझाउन नल्याएमा त्यस्तो भरीदिनुपर्ने व्यक्तिको भरीपाउने व्यक्तिले देखाएको दफाइ द को देहाय (क) बमोजिमको सम्पत्तितायदात गरी ल्याउनुपर्छ ।
- (३) दण्ड, जरीवाना, सरकारी विगो वा कुनै अदालत वा निकाय वा गाउँपालिका र नगरपालिका वा समितिको निर्णयले असुल उपर गर्नुपर्ने कुनै रकमको हकमा त्यस्तो असुल उपर हुनुपर्ने व्यक्तिले बुझाउन नल्याएमा निजको जुनसुकै अचल सम्पत्ति फेला परेमा तायदात गरी रोक्का राख्नुपर्छ ।
- (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि जेथाजमानत वा कुनै प्रकारको नगद धरौट दाखिल गरेको हकमा सो सम्पत्ति बाट खाम्ने जति रकमको लागि उपदफा (३) बमोजिम गरिरहनुपर्दैन ।
- (५) उपदफा (४) बमोजिम मोल कायम भएपछि उक्त अचल सम्पत्तिको लिलामको सूचना सम्बन्धित पक्षलाई दिई सर्वसाधारणको जानकारीको लागि लिलाम हुने मिति र सम्पत्तिको विवरण सहितको सार्वजनिक सूचना गाउँपालिका र नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालय तथा कोष तथा लेखा नियन्त्रकको कार्यालयमा टाँस्न लगाउनुपर्नेछ ।

- (६) उपदफा (५) बमोजिमको सूचनामा तोकिएको दिनमा उक्त सूचनामा तोकिएको सम्पत्ति पञ्चकिर्ते मोलबाट माथि बढावढ प्रक्रिया बमोजिम लिलाम गर्नुपर्नेछ ।
- (७) लिलाम प्रक्रियामा सम्भव भए सम्म जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय वा स्थानीय प्रशासन कार्यालय, स्थानीय प्रहरी कार्यालय तथा नगरपालिका क्षेत्र भित्र रहेका अन्य सरकारी कार्यालयका प्रतिनिधिलाई रोहवरमा राख्नुपर्नेछ ।
- (८) उपदफा (६) बमोजिम गर्दा उक्त सम्पत्ति कसैले पनि लिलाम सकार नगरेमा सोहि प्रक्रियाबाट पुनः दोस्रोपटक लिलाम गर्नुपर्नेछ तथा दोस्रोपटक गर्दा पनि कसैले लिलाम सकार नगरेमा भराईप तुने पक्ष निवेदकलाई नै उक्त सम्पत्ति पञ्चकिर्ते मोलमा सकार गर्न लगाउनु पर्नेछ ।
- (९) उपदफा (८) बमोजिम गर्दा निवेदकले सम्पत्ति सकार गर्न नचाहेमा पछि अर्को जेथा खुल्न आएका बखत कानून बमोजिम गर्ने गरी निजको निवेदन तामेलीमा राखी लिलाममा चढाईएको सम्पत्ति फुकुवा गरीदिनुपर्छ । (१)
- (१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि गाउँपालिका र नगरपालिकाको कुनै रकम असुल उपर गर्ने क्रममा लिलाम गर्दा कसैले सकार नगरेमा जितिमा सकार हुन्छ त्यतिमा नै सो सम्पत्ति लिलाम गरी प्राप्त रकम सदरस्याहा गरी नपुग रकमको हकमा कानून

बमोजिम अन्य सम्पत्ति वा प्रक्रियाबाट असुल  
उपर गर्नुपर्नेछ ।

### ८१. जायदात गर्ने प्रक्रियाः

- (१) अभिलेख प्रशासकले दफा ७९ बमोजिम सम्पत्ति तायदात गर्नुपर्दा कमितमा वडा सचिव स्तरको कर्मचारी खटाई त्यस्तो अचल सम्पत्तिको चलन चल्तीको मूल्य स्पष्ट खुल्ने गरी ताय दात गर्न लगाउनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तायदात गर्ने कर्मचारीले तायदात गर्नुपर्ने सम्पत्तिको चलन चल्तीको मूल्य कायम गर्ने प्रयोजनले पञ्चकिर्ते मोल कायम गरी मुचुल्का खडा गरी अभिलेख प्रशासक समक्ष प्रतिवेदन सहित पेश गर्नुपर्नेछ उपदफा (२) बमोजिम पञ्चकिर्ते मोल कायमगर्दा देहाय बमोजिमक कुरालाई आधार लिई कायम गर्नुपर्नेछ;
- (क) निवेदकले निवेदनमा खुलाएको मूल्य
- (ख) निर्णयमा उल्लेख भएको भए सो मूल्य
- (ग) पक्षले जमानत वा कुनै अन्य प्रयोजनको लागि कार्यपालिका समक्ष निवेदन दिँदा खुलाएको मूल्य ।
- (घ) तायदात गर्दा भै आएको स्थानीय मूल्याँकन अनुसारको मूल्य ।
- (ङ) मालपोत कार्यालयले कायम गरेको न्यूनतम मूल्य ।
- (च) अन्य कुनै प्रयोजनले कुनै सरकारी निकायले कुनै मूल्य कायम गरेको भएसो मूल्य ।

- (छ) पञ्चकिर्ते मोल कायम गर्नु भन्दा तत्काल अगावै कुनै खरिद वित्रि नभएको भए सो मूल्य ।
- स्पष्टिकरण: “पञ्चकिर्ते मोल” भन्नाले अचल सम्पति बिक्रि गर्नुपर्दा बिक्रिहुने न्युनतम मूल्यलाई सम्भनुपर्छ ।
- (४) उपदफा (३) बमोजिम गर्दा देहाय बमोजिमको कुरालाई समेत ध्यानमा राख्नुपर्नेछः
- (क) औद्योगिक वा व्यापारिक वा आवास क्षेत्र लगायत सडक सञ्जालसँग जोडिएको छ वा छैन तथा
- (ख) नगरक्षेत्रभित्र पर्ने घरको हकमा घरको वर्तमान अवस्था सम्बन्धमा प्राविधिक मुल्यांकन प्रतिवेदन ।

## ८२. खाम्ने जति मात्र लिलाम गर्नुपर्ने:

- (१) कार्यपालिकाले दफा ८० बमोजिम लिलाम गर्दा असुल गर्नुपर्ने बाँकि खाम्ने जति सम्पति मात्र लिलाम गर्नुपर्नेछ ।
- (२) सम्पति लिलाम गर्दा सकार भएको रकम असुल उपर गर्नुपर्ने भन्दा बढि भएमा सो बढि भएको जति रकम सम्पतिवालपक्षलाई फिर्ता गरीदिनुपर्छ ।
- (३) उपदफा (२) बमोजिम रकम फिर्ता पाउने पक्ष लिलाम गर्दाको बखत उपस्थित नभएको भए रकम फिर्ता लिन आउनु भनी निजको नाममा सात दिनको सूचना जारी गरी झिकाई रकम फिर्ता गर्नुपर्छ ।
- (४) उपदफा (३) बमोजिम गर्दा सम्बन्धित पक्ष रकम फिर्तालिन नआएमा उक्त रकम सञ्चित

कोषमा दाखिल गरी आमदानी बाँधि सदरस्याहा  
गर्नुपर्छ ।

- (५) अभिलेख प्रशासकले दफा ८० बमोजिम लिलाम  
गरेको सम्पत्ति सकार गर्ने पक्षको नाममा  
सम्पत्ति दर्ता नामसारीको लागि सम्बन्धित  
कार्यालय वा निकायमा पत्राचार गरी निजलाई  
सम्पत्तिको चलनपूर्णी उपलब्ध गराई आवश्यक  
परे सो सम्पत्तिको चलन चलाईदनुपर्छ ।
- (६) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको  
भएता पनि दफा ८० बमोजिमको लिलाम  
प्रक्रिया अगाडी बढिसकेपछि भराउनुपर्ने  
रकम बुझाउन ल्याए पनि सो रकम नबुझि  
सम्पत्ति लिलाम गर्नुपर्नेछ ।

#### ८३. **लिलाम उपरको उजुरी:**

यस ऐन बमोजिम भएको लिलामको प्रक्रियामा चित्त  
नबुझ्ने पक्षले जुनप्रक्रिया उपर चित्त नबुझेको हो सो  
भएको पन्थ दिनभित्र समिति समक्ष उजुरी पेश गरी  
भएको आदेश बमोजिम गर्नुपर्नेछ ।

#### ८४. **बिगो भराउँदा वा चलन चलाउँदा लागेको खर्चः**

यस ऐन बमोजिम बिगो भराउँदा वा चलन चलाउँदा  
लागेको खर्च बिगो भरीदिनुपर्ने वा चलन दिनुपर्ने  
सम्बन्धित पक्षले व्यहोर्नुपर्नेछ ।

#### ८५. **यथास्थितिमा राख्ने:**

कार्यपालिकाले यस ऐन बमोजिम चलन चलाई मार्न वा  
बिगो भराई पाउन कुनै सम्पत्ति देखाई निवेदन परेपछि  
बिगो भराउने वा चलन चलाउने कार्य सम्पन्न नभए  
सम्मको लागि उक्त सम्पत्ति हक हस्तान्तरण गर्न,  
भत्काउन, बिगार्न तथा कुनै प्रकारको निर्माण कार्य गरी

उक्त सम्पत्तिको स्वरूप परिवर्तन गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित पक्षको नाममा आदेश जारी गरी उक्त सम्पत्ति यथास्थितिमा राख्नुपर्नेछ ।

#### ८६. निवेदनबाट कारवाही गर्ने:

- (१) अभिलेख प्रशासकले कुनै पक्षले दफा ८५ बमोजिम भएको आदेश विपरित कुनै सम्पत्तिको हक हस्तान्तरण वा स्वरूप परिवर्तन आदि गरेको निवेदन परेमा उक्त निवेदन दर्ता गरी त्यस्तो गर्ने पक्षको नाममा तिन दिनको म्याद जारी गरी निजलाई हाजिर गराई सो निवेदन समिति समक्ष पेश गर्नुपर्नेछ ।
- (२) समितिले उपदफा (१) बमोजिमको निवेदन पेश हुन आएमा पक्षलाई नयाँ उजुरी दर्ता गर्न नलगाई उक्त निवेदनबाट नै आवश्यक कारवाही गरी निर्णय गर्नुपर्नेछ ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि उपदफा (१) बमोजिमको निवेदनको व्यहोराबाट निवेदन समितिको क्षेत्राधिकार भित्र नपर्ने विषयमा परेको देखिएमा समितिले उक्त विषयमा क्षेत्राधिकार ग्रहण गर्ने अदालत वा निकाय समक्ष जान सुनाई दिनुपर्नेछ ।

#### ८७. चलन चलाउने सूचना:

- (१) अभिलेख प्रशासकले समितिको निर्णय बमोजिम चलन चलाई पाउन निवेदन परेमा चलन चलाउने मिति खुलाई फलानो मितिमा फलानो घर जग्गाको चलन चलाउन कर्मचारी खटिई आउने हुँदा सो मिति

अगावै घर जग्गा खालि गरीदिनु भनि चलन  
दिनुपर्ने पक्षको नाममा सूचना जारी गर्नुपर्नेछ ।  
(२) चलन दिनुपर्ने सम्पत्ति उजुरीको पक्ष बाहेक  
अन्य कसैको भोगचलनमा रहेको भएमा  
अभिलेख प्रशासकले सोहि पक्षको नाममा  
उपदफा (१) बमोजिमको सूचना जारी गर्नुपर्नेछ  
(३) उपदफा (१) बमोजिम तोकिएको मितिमा  
खटिई जाँदा घर जग्गा खाली गरेको भए  
सम्बन्धित कर्मचारीले चलन चलाई दिएको  
मुचुल्का खडा गरी तथा घर जग्गा खाली  
नगरेको भए खाली गराई चलन चलाई  
चलन चलाएको मुचुल्का खडा गरी प्रतिवेदन  
साथ अभिलेख शाखामा पेश गर्नुपर्नेछ ।

## परिच्छेद -१०

### विविध

#### **८८. नक्कल निवेदनः**

- (१) समिति समक्ष दर्ता रहेको उजुरीको कुनै  
सरोकारवाला पक्षले विवादको मिसिलमा रहेको  
कुनै कागजपत्रको नक्कल लिनको लागि  
निवेदन दिएमा समितिले उक्त पक्षलाई सो  
कागजको नक्कल उपलब्ध गराउनुपर्नेछ ।  
(२) उपदफा (१) बमोजिमको निवेदनदिँदा  
सम्बन्धित पक्षले उजुरी शाखामा रहेको  
मिसिलको नक्कल लिनुपर्दा उजुरी प्रशासक

तथा अभिलेख शाखामा रहेको मिसिलको नक्कल लिनुपर्ने भएमा अभिलेख प्रशासक समक्ष निवेदन पेश गर्नुपर्नेछ ।

- (३) उपदफा (१) बमोजिमको निवेदन दिनको एघार बजे अगावै पेश भएमा सम्बन्धित कर्मचारीले सोहि दिन र सो भन्दा पछी पेश भएमा सम्भव भएसम्म सोहि दिननभए सोको भोलिपल्ट नक्कलउपलब्ध गराउनेछ ।
- (४) उपदफा (१) बमोजिम निवेदन दिँदा फरक फरक उजुरीको लागि फरक फरक निवेदन दिनुपर्नेछ ।
- (५) विवादको कुनै पक्षले उपदफा (१) बमोजिमको निवेदन दिँदा नक्कलको सट्टामा कागज पत्रको फोटो खिच्ने अनुमति मागेमा सो दिनुपर्नेछ ।
- (६) नक्कल निवेदन दिँदा अनुसूची (१५) बमोजिमको ढाँचामा दिनुपर्नेछ ।

#### **८९. नक्कल दस्तुर:**

- (१) सम्बन्धित प्रशासकले दफा ८८ बमोजिम नक्कल वा फोटो खिच्नको लागि निवेदन दिने पक्ष सँग देहाय बमोजिमको दस्तुर लिई नक्कल उपलब्ध गराउनु पर्नेछ;
- (क) नक्कलको हकमा सक्कल पानाको प्रति पृष्ठको रु ४।-रुपैयाँको दरले
- (ख) समितिको निर्णय कागजको हकमा प्रति सक्कल पानाको प्रति पृष्ठको रु ४।-रुपैयाँको दरले तथा लिखत कागजपत्रको नक्कल नलिई फोटो खिच्न चाहेमा प्रति पानाको रु ४।-रुपैयाँको दरले ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि प्रचलित कानून बमोजिम नक्कल दस्तुर नलाग्ने पक्षलाई यस दफा बमोजिमको दस्तुर लाग्नेछैन ।
- (३) यस दफा बमोजिम नक्कल उतार गरी लैजाने पक्षले नक्कल उतार गर्दा लागेको खर्चको व्यवस्था आफै गर्नुपर्नेछ ।

#### ९०. दस्तुर उल्लेख गर्ने:

- (१) नक्कल प्रमाणित गर्ने सम्बन्धित प्रशासकले नक्कल प्रमाणित गर्दा नक्कल लैजाने पक्षको नाम थर तथा उजुरीमा हैसियतका साथै नक्कल उतार गरे वापत दाखिल गरेको दस्तुर र नक्कल पाना समेत उल्लेख गरी नक्कल दिएको व्यहोरा जनाई नक्कल प्रमाणित गर्नुपर्नेछ ।

#### ९१. दस्तुर चुक्ता नभई नक्कलन दिइने:

सम्बन्धित प्रशासकले यस ऐन बमोजिम नक्कल माग्ने पक्षले नक्कल उतार गर्दा दफा ८९ बमोजिम लाग्ने दस्तुर दाखिल नगर्दा सम्म नक्कल दिनेछैन र सो नक्कलको आधिकारिकता प्रमाणित गर्न पाउनेछैन ।

#### ९२. प्रचलित कानून बमोजिम हुने:-

यस ऐनमा जुनसुकै कुरा लेखिएको भएता पनि उजुरी सँग सम्बन्धित प्रचलित कानूनमा कुनै कुरा लेखिएको भए सोमा लेखिए जितिको हकमा सोहि बमोजिम हुनेछ ।

#### ९३. दाबि फिर्ता लिने तथा मेल मिलाप गर्ने :

समितिमा दायर भएको जुन सुकै विवादमा निवेदकले लिएको दाबि प्रमाणित गर्न सकिद्न भनि न्यायिक समिति

समक्ष निर्णय नहुदै बादीको निवेदन परेमा वापक्षहरु  
मेलमिलाप गर्न आएमा जुनसुकै बखत मुद्दा फिर्ताको  
आदेश गरि तथा मिलापत्र गराई निवेदनको लगत कट्टृ  
गरिने छ ।

**९४. मुद्दा मुलतवि राख्ने:-**

न्यायिक समिति समक्ष परेको विवादमा पक्षको निवेदन  
वा अन्य कुनै कारणबाट तत्काल ईन्साफ गर्न नमिल्ने  
देखिएमा पछि मुलतविजगाई कारबाहि अगाडी बढाउन  
सकिने गरि मुद्दा मुलतवि राख्न सकिने छ ।

**९५. मुद्दा तामेलीमा राख्ने :-**

मुद्दाको बादीपक्षले वा दुबै पक्षले तारिख गुजारेमा थाम्ने  
थमाउने म्याद पछि मुद्दा तामेलीमा राखिने छ ।

**९६. लिखत धुल्याउने:-**

मुद्दा अन्तिम निर्णय भएको मितिले तायदाती फारम  
बमोजिम लिखत धुल्याउनु पर्नेछ ।

**९७. नियम बनाउने अधिकार:**

समितिले यस ऐनको प्रभावकारी कार्यान्वयनको लागि  
आवश्यक नियम बनाउन सक्नेछ ।

अनुसूची-१

(दफा ८ को उपदका (२) सँग सम्बन्धित)

### उजुरीको ढाँचा

गोकर्णेश्वर नगरपालिका न्यायिक समिति समक्ष पेश गरेको

### निवेदन पत्र/फिराद पत्र

विषय:-

..... को नाति/नातिनी..... को छोरा/छोरी, जिल्ला ....., गा.पा/ न.पा. वडा नं... बस्ने वर्ष ....को ..... (मो.नं.....) पक्ष/निवेदक/फिरादी

### विरुद्ध

..... को नाति/नातिनी..... को छोरा/छोरी, जिल्ला ....., गा.पा/ न.पा. वडा नं... बस्ने वर्ष ....को ..... (मो.नं.....) विपक्षी/प्रतिबादी

मुद्दा: -

१. म निम्न वुँदाहरुमा लेखिए वमोजिम निवेदन गर्दछु  
क.  
ख.  
ग.  
घ
२. यो निवेदन ..... कानून वमोजिम हद म्याद भित्रै छ र म निवेदकलाई यस विषयमा निवेदन दिने हक दैया प्राप्त छ ।
३. अन्याय परेको व्यहोरा र उलंघन भएको ऐन दफा ।
४. उपचार पाउने कानूनी आधार र ऐन दफा
५. यस नगरपालिकाबाट जारी भएको स्थानीय न्यायिक कार्यबिधि को दफा .... वमोजिम निवेदन दस्तुर रु .....,

- दोस्रो पक्ष ...जनालाई म्याद सूचना दस्तुर रु .....,  
पाना २ को निवेदनको प्रतिलिपि दस्तुर रु .....,  
समेत गरी जम्मा रु .....यसै निवेदन साथ दाखिल  
गरेको छु ।
६. यो निवेदन स्थानीय सरकार संचालन ऐन, २०७४ को  
दफा ४७ अनुसार यसै समितिको अधिकार क्षेत्रभित्र  
पर्दछ ।
७. यस विषयमा अन्यत्र कहीँकैतै कुनै निकायमा कुनै  
प्रकारको निवेदन दिएको छैन ।
८. यसमा निम्न साक्षी प्रमाण भिक्कि बुझपाउँ ।  
क.  
ख.
९. यसमा लेखिएका व्यहोरा ठिक साँचो सत्य हुन्, भुठा  
ठहरे कानून वमोजिम संजाय भोग्न तयार छु ।

निवेदक/फिरादी

.....

ईति सम्बत् ..साल.....महिना.....गते.....रोज शुभम् ।

अनुसूची -२

(दफा९ को उपदफा (१) सँग सम्बन्धित)

उजुरी दर्ता गरेको निस्साको ढाँचा

श्री .....  
..... ।

विषय:-उजुरी दर्ताको निस्साप त्र सम्बन्धमा ।

..... बस्ने तपाईं ..... ले  
..... बस्ने ..... विरुद्धमा  
..... भनी उजुरी दर्ता गर्न ल्याएकोमा  
आजको मितिमा दर्ता गरी दर्ता नं. ..... कायम भएकोले  
यो निस्सा जारी गरिदिएको छ ।

कर्मचारी  
दस्तखत .....  
मिति .....

अनुसूची-३  
(दफा ९ को उपदफा (२) सँग सम्बन्धित)  
**तारेख भरपाई**

गोकर्णेश्वर नगरपालिकान्यायिक समिति बाट खडा भएको  
तारेख भरपाई

वादी

प्रतिवादी

मुद्दा .....  
मिति:-

मिति ..... मा ..... काम  
भएकोले सोही दिन ..... बजे यस न्यायिक समितिमा  
उपस्थित हुनेछु/छौं भनी सही गर्ने .....

वादी ..... प्रतिवादी .....

अनुसूची-४  
(दफा९ को उपदफा (३) सँग सम्बन्धित)  
**तारिख पर्चा**

गोकर्णेश्वर नगरपालिका न्यायिक समिति बाट जारी भएको  
तारिख पर्चा

वादी

प्रतिवादी

.....  
मुद्दा .....  
मिति:-

मिति ..... मा ..... काम  
भएकोले सोही दिन ..... बजे यस न्यायिक समितिमा  
उपस्थित हुनुहोला ।

(फॉटोवालाको दस्तखत)

अनुसूची-५

(दफा १५ को उपदफा (३) सँग सम्बन्धित)

**प्रतिवादको ढाँचा**

गोकर्णेश्वर नगरपालिका न्यायिक समिति समक्ष पेश गरेको

**लिखित जवाफ/प्रति उत्तरपत्र**

..... को नाति/नातिनी..... को छोरा/छोरी,  
जिल्ला ....., गा.पा/ न.पा. वडा नं... बस्ने वर्ष ....को  
..... (मो.नं.....) पक्ष/प्रतिवादी

**विरुद्ध**

..... को नाति/नातिनी..... को छोरा/छोरी,  
जिल्ला ....., गा.पा/ न.पा. वडा नं... बस्ने वर्ष ....को  
..... (मो.नं.....) विपक्षी/फिरादी

**मुद्दा: -**

१. म निम्न वुँदाहरुमा लेखिए वमोजिम प्रतिउत्तर गर्दछु ।
  - क.
  - ख.
  - ग.
  - घ.
२. म्याद तामेल सम्बन्धी व्यहोरा । यो लिखित जवाफ म्याद भित्रै लिई म आफै उपस्थित भएको छु ।
३. क्षेत्राधिकार सम्बन्धि कुरा, बादीको हक दैया भए नभएको र हदम्याद रहे नरहेको ।
४. बादीको दाबि नपुग्ने आधार, कारण, प्रमाण र उपचार पाउने कानूनी आधार र ऐन दफा ।

- ५ यसमा निम्न साक्षी प्रमाण भिकि बुझपाउँ ।  
क.  
ख.  
ग.  
६ यसमा लेखिएका व्यहोरा ठिक साँचो सत्य हुन, भुठा  
ठहरे कानून वमोजिम संजाय भोग्न तयार छु ।

इति सम्बत् .... साल .... महिना ..... गते ..... रोज शुभम् ।

अनुसूची-६  
(दफा २० को उपदफा (६) सँग सम्बन्धित)

गोकर्णेश्वर नगरपालिकान्यायिक समितिबाट जारी भएको  
**म्याद सूचना**

.....वस्ने .....को .....नाउँमा  
.....गोकर्णेश्वर नगरपालिका न्यायिक  
समितिबाट जारी भएको १५ (पन्थ) दिने सूचना

.....वस्ने .....ले  
तपाईंको विरुद्ध .....विवाद परेको भनि  
निवेदन दर्ता गरेको हुँदा सो को प्रतिलिपि यसै साथ पठाईएको छ  
। अतः तपाईंले यो म्याद वुभेको वा रित पूर्वक तामेल भएको  
मितिले १५(पन्थ) दिनभित्रमा आफ्नो भनाइ सहित आफै वा  
कानून वमोजिमको वारेश मार्फत यस कार्यालयमा हाजिर हुन  
आउनुहोला । अन्यथा कानून वमोजिम हुने व्यहोरा जानकारी  
गराईन्छ ।

इतिसम्बत.....साल.....महिना.....गते रोज.....शुभम्..... ।

अनुसूची-७

(दफा ४२ को उपर्युक्त(१) सँग सम्बन्धित)

**निर्णयको ढाँचा**

गोकर्णेश्वर नगरपालिका न्यायिक समिति

संयोजक श्री.....  
सदस्य श्री.....  
सदस्य श्री.....

**निर्णय**

संवत् ..... सालको निवेदन नं.....

बादीको नाम थर वतन      प्रतिबादीको बादीको नाम थर वतन...  
.....

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ .... वमोजिम निवेदन दर्ता भई सोही ऐनको दफा ४६ वमोजिम गठन भएको न्यायिक समिति समक्ष प्रस्तुत हुनआएको मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ ।

**मुद्दा :-**

- (१)      बादी दाविः—....पाउँ भन्ने निवेदकको निवेदन व्यहोरा ।
- (२)      प्रतिउत्तर पत्रः.. भुठा निवेदन खारेज गरि पाउँ भन्ने प्रत्यर्थीको लिखित जवाफ ।
- (३)      सर्जिमिन, साक्षी व्यहोरा, बादी प्रतिबादी कानून व यवसायीको बहस बुँदाः
- (४)      विवादका दुवै पक्षलाई मेलमिलाप गराउने प्रयोजनका लागि यस नगरपालिका वडा नं....मा रहेको मेलमिलाप केन्द्रमा पठाउँदा मेलमिलाप हुन नसकीप नक्कि आएको ।

### निर्णय

दुवै पक्षलाई सुनुवाईको लागि आज पेशी तोकिएकोमा विवादका सम्बन्धित पक्षहरु स्वयमं तथा निजहरुबाट नियुक्त गरेका कानून व्यवसायीहरु समेतको भनाई सुनीपुनः मिलापत्र गर्नुहोस भनि सम्भाउँदा वुभाउँदा पनि मिलापत्र गर्न मञ्जुर नगर्नु भएकोले फाइलमा संलग्न प्रमाण कागजहरुको समेत मूल्याङ्कन गरी स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९(२) वमोजिम निर्णय दिनुपर्ने हुन आई निर्णयतर्फ विचार गर्दा .....  
..... ठहर्छ । सो ठहराले तपशिल बमोजिम गर्नु ।

### तपशिल

१. सरोकारवालाले नक्कल माग गर्न आएमा नियमानुसार दस्तुर लिई नक्कलदिनु ।
  २. यो निर्णयमा चित्त नवुभक्ते ३५ दिनभित्र .....जिल्ला अदालतमा पुनरावेदन गर्न जानु भनिप्रत्यर्थीलाई सुनाईदिनु ।
  ३. म्याद भित्र पुनरावेदन नपरेमा कानून वमोजिम निर्णय कार्यान्वयन गर्नु र गराउनु ।
- इतिसंवत् ..... साल ..... महिना ..... गते .... रोज शुभम् ।

अनुसूची-८  
(दफा ४८ को सँग सम्बन्धित)

अन्तरिम संरक्षणात्मक आदेशको नमूना  
गोकर्णेश्वर नगरपालिका न्यायिक समिति

संयोजक श्री.....  
सदस्य श्री.....  
सदस्य श्री.....

आदेश

संवत् ..... सालको निवेदन नं.....

मुद्दा: -

यसमा निवेदकको माग वमोजिम ..... जिल्ला  
बडा नं..... वस्ने ..... को नाति  
..... को छोरा / छोरी वर्ष ... को ..... ले  
..... शिफारिस सहित पेश हुनआएको निवेदन  
उपर प्रारम्भिक रूपमा जाँचवुभ गर्दा व्यहोरा मनासिव देखिएको  
हुँदा हाल लाई निवेदकको माग वमोजिम .....  
भनि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९(८)  
वमोजिम विपक्षी..... जिल्ला बडा नं..... वस्ने  
..... को नाति ..... को छोरारछोरी वर्ष ...  
को ..... को नाममा यो अन्तरिम संरक्षणात्मक आदेश  
जारी गरिदिएका छौं । यो आदेश मिसिल सामेल राखी विपक्षीलाई  
लेखी पठाईदिनु । यो आदेश अनुसार भए नभएको जानकारी  
प्राप्त गरी मिसिल सामेल राख्नु र नियमानुसार पेश गर्नु ।

ईतिसंवत् ..... साल ..... महिना.... गते रोज.. शुभम् ।

अनुसूची- ९

(दफा ४३ को उपदफा (२) सँग सम्बन्धित

### **मिलापत्रको लागि निवेदनको ढाँचा**

गोकर्णेश्वर नगरपालिका न्यायिक समिति समक्ष पेश गरेको  
मिलापत्रको

संयुक्त निवेदन पत्र

.....वस्ने..... निवेदक/वादी

विरुद्ध

.....वस्ने..... निवेदक/प्रतिवादी

मुद्दा:-

हामी निवेदक निवेदन बापत रु.... साथै राखि निम्न लिखित निवेदन गर्दछौः

१. ..... भनि निवेदकको निवेदन परेको ।
२. ..... पाउँ भन्ने प्रत्यर्थीको लिखित जवाफ रहेको ।
३. यसरी हामी वादी प्रतिवादी भगडा गरि आयातापनी गोकर्णेश्वर नगरपालिकाको न्यायिक समिति मार्फत वडा नं. .... अन्तर्गतको ..... मेलमिलाप केन्द्रमा मेलमिलापकर्ता ..... को पहलमा अब उप्रान्त भगडा नगरौ भनि एक आपसमा छलफल गरी मिली आएको व्यहोरा यो छ की विगतमा जे जस्ता विषयमा असमझदारी तथा वेमेल भएको भएता पनी..... गरी पाउँ भन्ने निवेदन दावी छोडि ..... गरि मिलापत्र गर्न हामी दुवै पक्ष सहमत भएकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (२) वमोजिम यो मिलापत्रको संयुक्त निवेदन पेश गरेका छौं , लेखिए वमोजिम मिलापत्र गरी पाउँ ।
४. यसमा लेखिएका व्यहोरा ठिक साँचो हुन् भुठा ठहरे कानून वमोजिम सहुँला वुभाउँला । निवेदकहरु

वादी:-

प्रतिवादी:-

इतिसंवत् ..... साल ..... महिना ..... गते ..... रोज शुभम् ।

अनुसूची-१०

(दफा ५३ को उपदफा (५) सँग सम्बन्धित)

### मिलापत्रको ढाँचा

लिखितम् हामी तपशिलका मानिसहरु आगे यस गोकर्णेश्वर नगरपालिका न्यायिक समिति समक्ष परेको ..... मुद्दामा ..... भनि निवेदकको निवेदन परेको ।  
..... पाउँ भन्ने प्रत्यर्थीको लिखितजवाफ रहेको ।

यसरी हामी बादी प्रतिबादी भगडा गरि आयाता पनि गोकर्णेश्वर नगरपालिकाको न्यायिक समिति मार्फत बडा नं. .... अन्तर्गतको ..... मेलमिलाप केन्द्रमा मेलमिलापकर्ता ..... को पहलमा अब उप्रान्त भगडा नगराँ भनि एक आपसमा छलफल गरी मिली आएको व्यहोरा यो छ की विगतमा जे जस्ता विषयमा असमझदारी तथा वेमेल भएको भएता पनि ..... गरी पाउँ भन्ने निवेदन दावी छोडि ..... गरि मिलापत्र गर्न हामी दुवै पक्ष सहमत भएकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (२) वर्मोजिम यो मिलापत्रको कागज लेखि गोकर्णेश्वर नगरपालिका न्यायिक समिति समक्ष चढायौँ ।

बादी:-

प्रतिबादी:-

ईतिसम्बत २०.. साल ... महिना .... गते रोज ... शुभम्.....

अनुसूची-११

(दफा ६० को उपदफा (३) सँग सम्बन्धित)

## मेलमिलापकर्तामा सूचीकृत हुने निवेदन ढाँचा

गोकर्णेश्वर नगरपालिकान्यायिक समितिसमक्ष पेश गरेको  
निवेदन

विषय: मेलमिलापकर्तामा सूचीकृत हुन पाउँ ।

प्रस्तुत विषयमा तपसिलमा उल्लेखित कागजातहरूको प्रतिलिपी साथै राखी यस गोकर्णेश्वर नगरपालिका न्यायिक समिति अन्तर्गतका.....मेलमिलाप केन्द्रमा सूचीकृत भई मेलमिलाप गराउन अनुमती पाउँ भनी निवेदन गर्दछु ।

### तपसिल

- १) नागरिकता प्रमाणपत्रको छाँयाकपी,
- २) स्नातक तहसम्म उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रको छाँयाकपी,
- ३) मेलमिलापकर्ताको तालिम प्राप्त गरेको प्रमाणपत्रको छाँयाकपी,
- ४) मेलमिलाप सम्बन्धी अनुभव र
- ५) व्यक्तिगतविवरण (Bio-data)

निवेदक

नाम थर: .....

दस्तखत: .....

मिति: .....

अनुसूची-१२

(दफा७६ को उपदफा१) सँग सम्बन्धित

गोकर्णेश्वर नगरपालिका न्यायिक समिति समक्ष पेश गरेको

**भरि भराई पाउँ भन्ने वारे।**

विषय: भरि भराई पाउँ भन्ने वारे।

.....वस्ने.....निवेदक/वादी/प्रतिवादी

**विरुद्ध**

.....वस्ने.....विपक्षी/वादी/प्रतिवादी

मुद्दा:-

म निवेदक निवेदन वापत रु १०। दस्तुर साथै राखी निम्न व्यहोरा निवेदन गर्दछु।

१. उपरोक्त विपक्षी संगको उल्लेखित मुद्दा यस गोकर्णेश्वर नगरपालिका न्यायिक समिति मिति.....को निर्णय बमोजिम मैले यस कार्यालयमा राखेको दस्तुर/रकम मिति.....को श्री.....जिल्ला अदालतको फैसला बमोजिम मैले भरी भराई पाउने ठहर भएको हुँदा उक्त रकम भरी भराई पाउन यो निवेदन पेश गरेको छु
२. मैले यस कार्यालयमा जम्मा गरेको दस्तुर/रकमको भरपाई/रसिद/भौचरको सक्कलै प्रति २ सम्मानीत श्री.....जिल्ला अदालतको अन्तिम फैसलाको छायाकपी यसै साथ संलग्न छ।
३. यसमा लेखिएको व्यहोरा ठिक हो, भुठा ठहरे सहुँला बुझाउला।

निवेदक

निज.....

ईति संवत.....साल.....महिना.....गते.....रोज शुभम्।

अनुसूची(१३)

(दफा७७ को उपदफा१) सँग सम्बन्धित

**चलन चलाइने निवेदन**

गोकर्णश्वर नगरपालिका न्यायिक समितिमा पेश गरेको

**निवेदन पत्र**

विषय: चलन चलाई पाउँ भन्ने वारे।

.....वस्ने.....निवेदक/वादी/प्रतिवादी

**विरुद्ध**

.....वस्ने.....विपक्षी/वादी/प्रतिवादी

मुद्दा:-

म निवेदक निवेदन वापत रु १०।- दस्तुर साथै राखी निम्न व्यहोरा निवेदन गर्दछु ।

१. उपरोक्त विपक्षी संगको उल्लेखित मुद्दा यस गाउँपालिका/नगरपालिकाको न्यायिक समितिबाट मिति.....मा निर्णय भई उक्त घर जग्गा (वा जुन सम्पति भोग गर्ने पाउने गरी निर्णय भएको छ सो सम्पति वा वस्तु उल्लेख गर्ने) मेरो हकभोग र स्वामित्वको हुने ठहर भएकोमा श्री..... जिल्ला अदालतमा विपक्षीले पुनरावेदन गरेकोमा सम्मानीत अदालतबाट समेत मिति.....मा निर्णय हुँदा न्यायिक समितिकै निर्णयलाई सदर गरी मेरै हकभोग कायम गरेको हुँदा सो मेरो हकभोगको कायम भएको सम्पत्ति

रहेको हुँदा शिव्रातिशिव्र मलाई उक्त सम्पत्ति चलन चलाई पाउन यो निवेदन पेश गरेको छु ।

२. यसै निवेदन साथ देहायका कागजातहरु संलग्न गरेको छु ।

- क.) न्यायिक समितिले मिति.....मा गरेको निर्णयको छाँयाँकपी
- ख.) श्री.....जिल्ला अदालतले गरेको मिति....को सदर फैसलाको छाँयाँकपी
- ग.) यस विवाद सम्बद्ध मिसिल यसै कार्यालयमा रहेको छ ।
- घ.) लेखिएको व्यहोरा ठिक साँचो छ, भुठा ठहरे कानून बमोजिम सहुँला बुभाउँला ।

निवेदक

निज.....

ईति संवत.....साल.....महिना.....गते.....रोज  
शुभम् ।

अनुसूची-१४  
(दफा ७९ को उपरका (४) सँग सम्बन्धित)

### सम्पति रोक्काको आदेश

गोकर्णेश्वर नगरपालिका न्यायिक समिति

संयोजक श्री.....  
सदस्य श्री.....  
सदस्य श्री.....

आदेश

संवत ..... सालको निवेदन नं.....  
.....वस्ने ..... निवेदक/वादी/प्रतिवादी

विरुद्ध  
.....वस्ने ..... विपक्षी/वादी/प्रतिवादी

मुद्दा:-

.....वस्ने वर्ष.....को ..... को निवेदकको माग बमोजिम  
जिल्ला .....,.... न.पा./गा.पा. वडा नं.... कि.न. ....  
क्षे.फ...जग्गामा बनेको .....को नाममा रहेको अवण्डाको  
.....वर्गफटको चार तल्ले घर र लिंग लगापात समेत  
विपक्षी....सम्पति निज विपक्षीबाट अन्य अंशियारहरुको मन्जुरी  
विनाहक हस्तान्तरण हुन सक्ने आशंका गरी निवेदकले दिएको  
निवेदन उपर प्रारम्भिक रूपमा जाँचवुभ गर्दा व्यहोरा मनासिव

देखिएको हुँदा हाललाई प्रत्यर्थी..... को नाममा रहेको उल्लिखित घरजग्गाको हक हस्तान्तरण गर्न सिफारिस नदिन बडालाई र अर्को आदेश नभए सम्मका लागि उक्त घरजग्गाको हक हस्तान्तरण नगर्नु र गर्न नदिनु भनी मालपोत कार्यालयको नाममा समेत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९ (६) बमोजिम यो रोक्काको आदेश जारी गरि दिएका छौं । यो आदेश मिसिल सामेल राखी सम्बन्धित कार्यालयहरुमा पठाईदिनु । यो आदेश अनुसार रोक्का भएको जानकारी प्राप्त गरी मिसिल सामेल राख्नु र नियमानुसार पेश गर्नु ।

ईति संवत्.....साल.....माहिना.....गते‘.....रोज शुभम् ।

अनुसूची-१५

(दफा द८ को उपदफा (६) सँग सम्बन्धित)

**नक्कलको लागि निवेदन**

गोकर्णश्वर नगरपालिका न्यायिक समिति

निवेदनपत्र

विषय: नक्कल पाउँ भन्ने बारे ।

संवत ..... सालको निवेदन नं.....

..... वस्ने..... निवेदक/वादी/प्रतिवादी

विरुद्ध

..... वस्ने..... विपक्षी/वादी/प्रतिवादी

मुद्दा:-

म निवेदक निवेदन दस्तुर वापत रु. १०।- साथै राखी निम्न व्यहोरा निवेदन गर्दछु:

(१) उपरोक्त विपक्षी सँगको उल्लेखित मुद्दामा अध्ययनको लागि देहायका कागजातहरु आवश्यक परेको हुँदा प्रमाणित प्रतिलिपी पाउँ भनी यो निवेदन साथ उपस्थित भएको छु । अतः नक्कलको प्रमाणित प्रतिलिपी पाउँ ।

देहाय

क).....

ख).....

२) लेखिएको व्यहोरा ठिक साँचो छ, भुट्टा ठहरे कानून बमोजिम सहूला बुझाउँला ।

निवेदक

निज

ईति सम्वत् .... साल .... महिना .... गते रोज् ... शुभम् ..

नगरसभावाट स्वीकृत मिति : २०८१०९।२९

प्रमाणिकरण मिति : २०८११०।१

प्रकाशित मिति : २०८१।१०।५

आज्ञाले,  
यम नारायण गौली  
प्रमुख प्रशासकिय अधिकृत